

# लोकनीति

मिथुआनिरुद्ध

आनन्दकुटी विहार  
कान्तिपुर, नेपाल।

# लोक-नीति

अनुवादक :

मिश्र अगिरुद्ध

Dhamma.Digital

आनन्दफुटी विहार  
कान्तिपुर  
नेपाल

प्रकाशक :

## भिक्षु अनिरुद्ध

आनन्दकुटी विहार

कान्तिपुर, नेपाल

(सर्वाधिकार सुरक्षित)

बुद्ध सम्बत्	:	२५४९
नेपाल सम्बत्	:	१११७
विक्रम सम्बत्	:	२०५४
ईस्वी सम्बत्	:	१९९७

Dhamma.Digital

तृतीय संस्करण : २००० प्रति

मूल्य : रु. १५/-

मुद्रक :

नेपाल प्रेस

शुक्रपथ, काठमाडौं, नेपाल ।

फोन : २२ १० ३२

फ्याक्स : (+९७७-१) २२५४५०

## अनुवादकको दुई शब्द

म नेवार परिवारमा जन्मेको व्यक्ति भएकोले मलाई नेपाली भाषामा पालि ग्रन्थहरूको अनुवाद गर्ने अभ्यास छैन । तथापि मेरो यो 'लोक-नीति' यौटा साना बाल-बालिकाहरूलाई बुद्धि विकास हुने पुस्तक नेपालीमा अनुवाद गर्ने प्रयास गरिरहेको छु ।

नेपाली भाषामा धेरै त्रिपिटक पालिको ग्रन्थहरू भिक्षु अमृतानन्द महास्थविरज्यूले नेपालीमा अनुवाद गरी नेपाली भाषा साहित्यको भण्डार धेरै बढाइदिनु भएको थियो । तर बाल-बालिकाहरूलाई प्रयोजन हुने ज्ञानवर्धक पुस्तकहरू कमित नै छन् । यसै विषयलाई ध्यानमा राखी यो मेरो प्रथम प्रयास हो । यो मेरो प्रयास कहाँसम्म सफल भएको छ । त्यो त पाठकहरूले नै निर्णय गर्नु हुनेछ । वि.सं. २०२८ सालतिर 'लोक-नीति' को नेपालीमा अनुवाद धर्मोदय सभाले प्रकाशित गरेको थियो । अब त्यो प्रथम संस्करण उपलब्ध छैन । त्यसकारणले पनि यो द्वितीय संस्करण प्रकाशित गर्ने व्यक्ति कोही नभेटेकोले आफैले अनुवाद र प्रकाशकको बोझ उठाइरहेको छु । द्वितीय संस्करण पनि बजारमा उपलब्ध नभएकोले तृतीय संस्करण प्रकाशित गरेको छु । अरू पनि पालि त्रिपिटक ग्रन्थहरू नेपालीमा अनुवाद गर्न सकोस् भनी प्रार्थना सहित यो सानो दुई शब्द यहीं टुङ्याइरहेको छु ।

नेपाल प्रेसले समयमा नै यो तृतीय संस्करण प्रकाशित गरिदिनु भएकोले सबै प्रेस परिवारलाई मेरो हार्दिक धन्यवाद छ ।

आनन्दकुटी विहार, स्वयम्भू  
२०५४/१/१

अनुवादक—  
भिक्षु अनिरुद्ध महास्थविर

# विषय-सूची

## विषय

## पृष्ठ

प्रणाम गाथा	१
१. पण्डित कण्डो (पण्डित-काण्ड)	२
२. सुजन कण्डो (सुजन-काण्ड)	२५
३. दुर्जन कण्डो (दुर्जन-काण्ड)	४१
४. मित्र कण्डो (मित्र-काण्ड)	४७
५. इत्थी कण्डो (स्त्री-काण्ड)	५६
६. राज कण्डो (राज-काण्ड)	६८
७. पकीर्णक कण्डो (प्रकीर्णक-काण्ड)	८३

नमो रत्नत्रयाय

# लोक-नीति

## मूल-पालि

(शब्दार्थ र भावार्थ सहित)

### प्रणाम गाथा

१. लोक-नीतिपवक्षामि, नानासत्यसमुद्दितं ।  
मागधेनेव संखेपं, बन्धित्वा रत्नत्तयं ॥ १ ॥

शब्दार्थः— अहं=म, रत्नत्तयं=त्रि-रत्नलाई, बन्धित्वा=प्रणाम गरेर, नानासत्यसमुद्दितं=अनेक शास्त्रबाट चुनी संग्रह गरिएका, लोक-नीति=लोक-व्यवहारलाई चाहिने नीति र न्यायका कुरा भएको “लोक-नीति” भन्ने ग्रन्थ, मागधेनेव=मगध देशको भाषा (पाली) ले नै, संखेपेव=संक्षेपमा, पवक्षामि=भन्छु ॥ १ ॥

भावार्थः— म त्रि-रत्नलाई प्रणाम गरी अनेक शास्त्र-बाट चुनी संग्रह गरेको “लोक-नीति” नामको ग्रन्थलाई संक्षेपमा पाली (मगध) भाषामा नै भन्छु ।

(२)

२. नीति हि लोके पुरिसस्स सारो,  
माता-पिता आचरियो च मित्तो ।  
तस्मा हि नीति पुरिसो विजञ्जा,  
आनी महा होति बहुस्सुतो च ॥ २ ॥

शब्दार्थः— नीति हि=नीतिशास्त्र नै, लोके=यो संसारमा, पुरिसस्स=मनुष्यको, सारो=सार वस्तु, माता-पिता=आमाबाबु, आचरियो=गुरु, मित्तो च=साथी पति, तस्मा=त्यसे कारणले, हि=निश्चयने पुरिसो=मनुष्यले, नीति=नीतिशास्त्र, विजञ्जा=सिक्षनुपदंछ, (त्यो जान्यो भने) बहुस्सुतो=बुद्धिमान्, महा आनी च=ठूलो विद्वान् पनि, होति=हुन सकदछ ॥ २ ॥

भावार्थः— यस संसारमा मानिसको लागि नीतिशास्त्र नै सबभन्दा सार वस्तु हो, आमा बाबु, गुरु र साथी पनि नीतिशास्त्र नै हो, त्यसे कारण मानिसले नीतिशास्त्र पढ्नु-पर्छ, यो शास्त्र जान्यो भने मानिस बुद्धिमान् र महापण्डित बन्नेछ ॥ २ ॥



## १. पणिङ्गत करण्डो (पणिङ्गत कारण्ड)

३. अलसस्स कुतो सिष्पं, असिष्पस्स कुतो धनं ।  
अधनस्स कुतो मित्तां, अमित्तस्स कुतो सुखं ।  
असुखस्स कुतो पुञ्जां, अपुञ्जास्स कुतो वरं ॥ १ ॥

**शब्दार्थः—** अलसस्स=अल्छी मानिसलाई, कुतो सिप्पं=शिल्पविद्या कहाँ ? असिप्पस्स=शिल्पविद्या नजानेकोलाई, कुतो धनं=धन-सम्पत्ति कहाँ ? अधनस्स=धन-सम्पत्ति नभएकोलाई, कुतोमित्तं=साथी कहाँ ? अमित्तस्स=साथी नभएकोलाई, कुतो पुञ्जं=पुण्य-घर्मं कहाँ ? अपुञ्जस्स=पुण्य नभएकोलाई, कुतो वरं=निर्वाण कहाँ पाइन्छ ? ॥१॥

**भावार्थः—** अल्छी मानिसलाई शिल्पविद्या कहाँ ? शिल्पविद्या नजानेकालाई धन सम्पत्ति कहाँ ? धन सम्पत्ति नभएकोलाई साथी-भाई कहाँ ? साथी नभएकोलाई सुख कहाँ ? सुख नभएकोलाई पुण्य कहाँ ? पुण्य नभएकोलाई निर्वाण कहाँबाट हुन्छ ? ॥१॥

४. सिप्पं समं धनं नत्यि, सिप्पं चोरा न गण्हरे ।

इघ लोके सिप्पं मित्तं, परलोके सुखा वहं ॥ २ ॥

**शब्दार्थः—** सिप्पं=शिल्पविद्या, समं=समानको, धनं=धन, नत्यि=छैन, चोरा=चोर-डाँकूहरूले, न गण्हरे=चोरेर लान सकदैनन्, इघ लोके=यो संसारमा, सिप्पं=शिल्पविद्या भनेको, मित्तं=साथी (जस्तै न हो), परलोके=आकों लोकमा, सुखावहं=सुखदायक हुनेछ ॥२॥

**भावार्थः—** शिल्पविद्याजस्तो धन अरु छैन, शिल्पविद्यालाई चोरले चोरन सकदैन, शिल्पविद्या यो संसारमा साथी जस्तै हो, परलोकमा सुखभोग गराउने बस्तु पनि त्यही हो ॥२॥

(४)

५. अप्पकं नातिमञ्जोद्य, चित्ते सुतं विधापये ।

वम्मिकोदक बिन्दूव, चिरेन परिपूरति ॥ ३ ॥

**शब्दार्थः—** सुतं=सुनी राखेको ज्ञान, अप्पकं=अलिकति भनी, नातिमञ्जोद्य = हेला नगर्नु, चित्ते = मनमा निधापये=राख्रोसित याद राख्नु, वम्मिकोदक बिन्दूव=घमिराको माटो र पानीको थोपा जस्तै, चिरेन= घेरे समय बिती, परिपूरती=सम्पूर्ण हुनेछ ॥३॥

**भावार्थः—**सुनी—सिकी रखेको शिल्पविद्यालाई थोरै छ भनी हेला नगर्नु, (त्यसलाई) याद राख्नु, जस्तै घमिराको गोलो (विस्तार-विस्तार माटीले राख्नेछ पुरिन्छ) र पानीको थोपाले घडा बिस्तारे भरिन्छ, त्यस्तै शिल्पविद्या पनि घेरे समय बिती बिस्तारे पूर्ण हुनेछ ॥३ ।

६. खुदो ति नातिमञ्जोद्य, विज्जं वा सिष्पमध्या ।

एकम्पि परियोदातं, जीवितकप्पकारणं ॥ ४ ॥

**शब्दार्थः—** विज्जं वा=कण्ठस्थ भएको विद्या, खुदोति =सानो भनी, नातिमञ्जे=हेला नगर्नु, परियोदातं=राख्रो गरी शुद्धरूपले सिकिराखेको शिल्पविद्या, एकम्पि=एउटामात्र भए पनि, जीवितकप्पकारणं= जीविका चलाउनको लागि पुग्ने कारण हुनेछ ॥४॥

**भावार्थः—** विद्या भए तापनि, शिल्प भए तापनि त्यसलाई सानो भनि हेला नगर्नु एउटामात्र भए तापनि

शुद्धरूपले जानिराखेको खण्डमा त्यसले आफ्नो जीविकाको  
लागि पर्याप्त कारण हुनेछ ॥४॥

७. सेले सेले न माणिकं, गजे गजे न मुक्तिकम् ।

बने बने न अन्दनं, ठाने ठाने न पण्डितम् ॥ ५ ॥

**शब्दार्थः**— सेले सेले=सबै दुङ्गामा, न माणिकं=  
माणिक्य रत्न हुँदैन, गजे गजे=सबै हात्तीमा, न मुक्तिकं=  
गजमोति अर्थात् मोति हुँदैन, बने बने=सबै जङ्गलमा, न चन्दनं  
=श्रीखण्डको रूख हुँदैन, (त्यस्तै) ठाने ठाने=सबै ठाउंमा,  
न पण्डितं=पण्डित मानि पनि हुँदैनन् ॥५॥

**भावार्थः**— सबै पर्वत र दुङ्गामा माणिक्य रत्न हुन  
सक्दैन, सबै हात्तीमा गजमोति अर्थात् मोति (एक किसिमको  
उत्तम हात्तीको टाउकोको भित्रबाट निस्कने मोति) हुन  
सक्दैन, बनैपिच्छे श्रीखण्डको रूख हुन सक्दैन (त्यस्तै) सबै  
ठाउंमा विद्वान्, मानिस पनि पाइँदैन ॥५॥

८. पण्डितो सुतसम्पन्नो, यत्थ अत्थीति चे सुतो

महुस्साहेन तं ठानं, गन्तव्यं व सुतेसिना ॥ ६ ॥

**शब्दार्थः**—सुतसम्पन्नो=श्रुतसम्पन्न, पण्डितो=विद्वान्  
मानिस, यत्थ=जहाँ अत्थीति=छ भनी, चे सुतो=यदि  
सुन्न्यो, तं ठानं=त्यो ठाउंमा, सुतेसिना=बहुश्रुत गवेषी,  
महुस्साहेन=महान् उत्साहसित, गन्तव्यं व= अवस्थमेव  
जान्नैपर्दछ ॥६॥

**भावार्थः**— श्रुतसम्पन्न विद्वान् मानिस कलाना ठाउंमा

(६)

छ भनेको समाचार, बहुश्रुत गवेषीले सुन्यो भने त्यो ठाउँमा  
त्यसले महान् उत्साहसहित अवश्यमेव जान्नै पर्दछ ॥६॥

६. सिने सिप्पं सिने धनं, सिने पब्बतमारुहं ।

सिने कामस्स कोधस्स, इमे पञ्च सिने सिने ॥७॥

शब्दार्थः— सिप्पं शिल्प विद्या, सिने = बिस्तारै  
(सिक्नुपर्छ), धनं=धन-दौलत, सिने=बिस्तारै (कमाउनु  
पर्छ), पब्ब-तमारुहं=पहाड-पर्वत चढने बखतमा, सिने=  
बिस्तारै (चढनुपर्छ), कामस्स=काम-भोग गर्ने समयमा,  
सिने=बिस्तारै (गर्नुपर्छ), कोधस्स= (त्यस्ते) रिस उठेको  
बखतमा पनि, सिने=बिस्तारै नै (रिसाउनुपर्छ), इमे पञ्च  
=यी पाँचवटा, सिने सिने = (बुद्धिमानलाई) बिस्तारै  
बिस्तारै (गर्नुपर्दछ) ॥७॥

भावार्थः— शिल्पविद्या सिक्ने, धन कमाउने, पहाड-  
पर्वत चढने, काम-भोग गर्ने, र रिसाउने यी पाँचवटा काम  
बिस्तारै-बिस्तारै गर्नुपर्दछ ॥७॥

१०. सुति सम्मुति सङ्घा च, योगनीतिविसेसका ।

गन्धब्बा गणिका चेव, धनुब्बेदा च पूरणा ॥

तिकिञ्चित्ता इतिहासा च, जोतिमाया च छन्दति ।

केतु मन्ता च सदा च, सिप्पा अट्टारसा इमे ॥८॥

शब्दार्थः— सुति=श्रुतशास्त्र, सम्मुति=स्वभावशास्त्र,  
संखा च=सांख्यशास्त्र, योग=योगशास्त्र, नीति=न्याय-  
शास्त्र, विसेसिका=दर्शनशास्त्र, गन्धब्बा = संगीतशास्त्र,

(७)

गणिका चेद = गणितशास्त्र, धनुब्बेदा च = धनुषविद्या, पूरणा = विष्णु पुरणादि पुराणशास्त्र, तिकिच्छा = वैद्यशास्त्र, इतिहास च = इतिहासशास्त्र, जोति = ज्योतिषशास्त्र, माया च = इन्द्रजाल अर्थात् जादूशास्त्र, छन्दति = छन्दशास्त्र, केतु = कौस्तुभशास्त्र, मन्त्र च = मन्त्रशास्त्र, सदा च = शब्दविद्या (व्याकरणशास्त्र), इमे अट्टारसा = यी अट्टारवटा शास्त्रहरू, सिप्पा = शिल्पविद्या हन् ॥८॥

**भावार्थः—** श्रुति, स्मृति सांख्य, योग, नीति, वैशेषिक, संगीत, गणित, धनुर्विद्या, पुराण, आयुर्वेद, इतिहास, जेतिष, इन्द्रजाल, छन्द, कौस्तुभ. मन्त्र तथा शब्द (व्याकरण) यी अट्टारवटा शास्त्रहरूलाई शिल्पविद्या भन्दछन् ॥८॥

११. अपुट्टो पण्डितो भेरी, पज्जुञ्जो होति पुच्छितो ।

बालो पुट्टो अपुट्टो पि, बहुमिष्य भणते सदा ॥९॥

**शब्दार्थः—** (लोके = यो संसारमा), पण्डितो = विद्वान् मानिस, अपुट्टो = नसोधेसम्म, भेरी = ढोलकजस्तै, होति = हुन्छ, पुट्टो = सोधेको खण्डमा, पज्जुञ्जो होति = बादल (मेघ) एजेंको जस्तो गजेँर उत्तर दिन्छ, बालो = मूर्ख मानिस, पुट्टो पि = सोधे तापनि, अपुट्टो पि = नसोधे तापनि, सदा = सधैं. बहुमिष्य = धेरै नै भणति = (बक्कास) बढ्ता कुरा गर्दछ ॥९॥

**भावार्थः—** प्रश्न नसोधेसम्म विद्वान् मानिस ढोलक-सस्तै चुप लागी बस्दछ, प्रश्न सोधेको खण्डमा मेघ गजेँजस्तै

( ८ )

गजें उत्तर दिन्छ, मूर्ख मानिस प्रश्न सोधे पनि न सोधे पनि  
बकवास गरी रहन्छ ॥६॥

१२. पोत्थकेसु च यं सिष्पं, परहृथ्येसु यं धनं ।

यथा किञ्चे समुष्पन्ने, न तं सिष्पं न तं धनं ॥१०॥

**शब्दार्थः—** (लोके = यो संसारमा) पोत्थकेसु=पुस्तकमा भएको, यं सिष्पं=जो विद्या, परहृथ्येसु=अकाको हातमा भएको, यं धनं=जो धन-दौलत, (अतिथ=छ), यथा किञ्चे = आवश्यकीय काम, समुष्पन्ने = परिआएको खण्डमा, तं सिष्पं=त्यो विद्या, न (सिष्पं) = विद्या हुने खैन, तं धनं=त्यो धन, न (धनं) = धन-दौलत हुने छैन ॥१०॥

**भावार्थः—** पुस्तकमा भएको विद्या र अकाको हातमा परेको धन-दौलत आफूलाई आवश्यक परिआएको समयमा काम लागेन भने त्यस्तो विद्या विद्या होइन, त्यस्तो धन धन होइन ॥१०॥

१३. जलष्पमाणं कुमुदं व नालं, कुलष्पमाणं विनयोष्पमाणं ।  
व्यत्तिष्पमाणं कथितवाक्यं, पठविष्पमाणं तिणं मिलातं ॥११॥

**शब्दार्थः—** (लोके=यो संसारमा) जलष्पमाणं=पानी गहीरो छ छैन भन्ने प्रमाण, कुमुदं व नालं=कमलको ढाँठ हेरी बुझनुपर्दछ, कुलष्पमाणं=कुलबंशको ऊँच वीच प्रमाण, विनयोष्पमाणं = (तिवीहरूको) विनीत वा अविनीत

स्वभाव हेरी बुझनुपर्दछ, व्यक्तिप्रमाण = व्यक्तिको प्रमाण, कथितवाक्यं = (त्यसको) कुराकानी सुनी बुझनुपर्दछ, (२) पठविष्पमाणं = पृष्ठीको प्रमाण, मिलातं = सुकेको, तिणं = (त्यहाँको) धाँस हेरी बुझनुपर्दछ ॥११॥

**भावार्थः—** पानी गहीरो छ छेन कमलको डाँठ हेरी कुम, वा वंशको ऊच नीचको प्रमाण विनीत अविनीत स्वभाव हेरी (विद्वान्) व्यक्तिको प्रमाण उसको कुरा सुनी तथा भूमिको प्रमाण त्यहाँको सुकेको धाँस हेरी बुझनुपर्दछ ॥११॥

१४. अप्यस्सुतो सुतं अप्यं, बहुमञ्जाति मानवा ।

सिन्धूदक अप्ससन्तो, कूपे तोयं व मण्डुको ॥१२॥

**शब्दार्थः—** (लोके = यो संसारमा), सिन्धूदकं = समुद्रको पानी, अप्ससन्तो = न देखेको, मण्डुको = म्यागुतोले, कूपे = कुवामा भएको, तोयं = पानीलाई, बहुतो इव = घेरे भनी सम्झेजस्तै, अप्यस्सुतो = अलिकति मात्र बहुश्रुत भएको मूर्खले, अप्यं = स्वल्प भएको, सुत = बहुश्रुत ज्ञानलाई, बहुमञ्ज्रति = घेरे सम्झन्छ, मानवा = अभिमानी हुन्छ ॥१२॥

**भावार्थः—** समुद्रको पानी देख्न न पाएको कुवाँको म्यागुतोले आफ्नो कुवामा नै पानी घेरे छ भनी सम्झेजस्तै अलिकति मात्र जानेको अल्प ज्ञानी मूर्ख मानिसले आफूले जानेकी अलिकति शिल्प विद्याले नै ठूलो ज्ञानी सम्झी अभिमान गर्न थाल्दछ ॥१२॥

(१०)

१५. पठमं नजितो सिष्यं, दुतियं नजितो धनं ।

ततियं नजितो धर्मं, चतुर्थं कि करिस्सति ॥१३॥

**शब्दार्थः—** (लोके=यो संसारमा) पठमं = प्रथम उमेरमा, नजितो सिष्यं = शिल्पविद्या संचय नगरेको, दुतियं = द्वितीय उमेरमा, नजितो धनं = धन संचय नगरेको, ततियं = तृतीय उमेरमा, नजितो धर्मं = धर्म संचय नगरेकोले, चतुर्थं = चतुर्थ उमेरमा, कि करिस्सति = के गनं सक्नेछ ? ॥१३॥

**भावार्थः—** पहिलो बाल्य अवस्थामा शिल्पविद्या संचय नगरेको, दोस्रो तरुण अवस्थामा धन संचय नगरेको, तेस्रो बृद्ध अवस्थामा पुण्य-धर्म संचय नगरेको मानिसले चौथो मने बलतमा के गर्न सक्ने छ ? ॥१३॥

१६. व्यत पुत ! किमालसो, अव्यत्तो भारहारको ।

व्यत्तको पूजितो लोके, व्यत पुत्र दिने दिने ॥१४॥

**शब्दार्थः—** पुत = भो पुत्र, व्यत = पढी-लेखी विद्वान् हुन खोज, कि = के कारणले, आलसो = अल्की मैं रहेको ?, पुत = भो पुत्र, दिने दिने = दिनदिनै, व्यत = पढी-लेखी व्यक्त पुरुष हुन खोज, अव्यत्तो = केही शिल्पविद्या नजानेपछि, भारहारको = भारी बीक्ने (भरिया) हुन्छ, व्यत्तको = पढे-लेखेको मानिसलाई, लोके = यो संसारमा, पूजितो = पूजा सत्कार गरिन्छ ॥१४॥

(११)

**भावार्थः—** हे पुत्र ! (तिमी) पढी-लेखी व्यक्त पण्डित हुन सोज, किन अल्छी भै बमिरहेको ? शिल्पविद्या नजानेको मूर्ख भयो भने भारी बोक्न जानुपर्ना, शिल्पविद्या जानेका पण्डितहरूलाई यो संसारमा पूजा सत्कार गरिन्छ, त्यस कारण दिनेपिछे (तिमी) शिल्पविद्या सिंक्ने कोशिश गर ॥१४॥

१७. माता वेरी पिता सत्, येन बाला न सिक्षिता ।

सभामज्जे न सोभन्ति, हंसमज्जे बको यथा ॥१५॥

**शब्दार्थः—** (लोके = संसारमा) हंस मज्जे=हाँस-हरूका बीचमा, बको=बकुल्लो, न सोभति यथा=शोभा न पाउने जस्तै, न सिक्षिता= शिक्षा नभएका, बाला=(मूर्ख) केटा=केटीहरू, येन=यस कारणले, सभामज्जे=पण्डितका सभा मण्डलको बीचमा, न सोभन्ति = शोभा पाउँदैनन्, तेन=त्यस कारणले, माता=आमा, पुत्तानं=केटाकेटीहरूका, वेरी=वैरी (सदृशी) हुन्छ, पिता=बायु, सत्=शत्रु (तुल्य) हुन्छ ॥१५॥

**भावार्थः—** जुन मातापिताले आफ्ना छोराद्धोरीहरू-लाई शिल्पविद्याको शिक्षा दिदैनन् ती मातापिता (केटाकेटी-हरूका) वैरी र शत्रु हुन्दैनन्, (किनभने) मूर्ख सन्तानहरू हाँसहरूका बीचमा बकुल्लोजस्तै पण्डितहरूका सभाको बीचमा शोभा पाउँदैनन् ॥१५॥

(१२)

१८. कण्टको गिरि को तिक्खति,  
को अङ्गजनं मिगविखयं ।  
उपलस्स पल्लले को सुगन्ध,  
कुलपुत्ररूपो को समतिभावो ॥१६॥

शब्दार्थः— कण्टको गिरि=पर्वतमा भएको काँडालाई, को तिक्खति=कसके तीखो बनाउँछ ? समतिभावो=स्वभाव धर्मले नै हुने हो, मिगविखयं=हरिणको आँखामा, को अङ्गजनं=कसले गाजल लगायो ?, समतिभाव=(यो पनि) स्वभाव धर्मले नै हुने हो, उपलस्स=कमलको, पल्लले=पोखरीमा, को सुगन्ध=कसले सुगन्ध राखेको छ ?, समतिभावो=स्वभाव धर्म नै हो, कुलपुत्ररूपो=राम्रो कुलपुत्रलाई, को (पवत्तति)=समतिभावो बनायो ?, कसले=(यो पनि) आफ्नआफ स्वभावले नै राम्रो हुने हो ॥१६॥

भावार्थः— पर्वतको कुना कुनामा उभ्रे का काँडालाई कसले तीखो बनायो ? हरिणको आँखामा कसले गाजल लगाइदियो ?, कमलको पोखरीमा कसले सुगन्ध हाल्यो ? राम्रो चरित्र भएका कुलपुत्रहरूलाई कसले शिक्षित बनायो? (यो कसले गर्नुपर्ने कुरो होइन) स्वाभाविक धर्मको खेल हो ॥१६॥

१९. न रसं अकोताम्बुलं, अधनस्स अलंकतं पि ।

अलोनकञ्च अङ्गजनं व्याकरणं असिष्पत्स ॥१७॥

शब्दार्थः— अकोताम्बुलं= चून नभएको पान, न रसं

( १३ )

=स्वादिलो हुनेछैन अग्रनस्स=दरिद्रको, अलंकतं पि=शृंगार पचि, न रसं=शोभा हुँदैन, अलोनकं =नून नभएको, व्यञ्जन च=तरकारी पयि, न रसं=स्वादिलो हुँदैन, असिष्पस्स=सिल्पविद्या नजानेकोलाई, व्याकरणं=व्याकरण (शब्दशास्त्र), न रसं=रसिलो लाग्दैन ॥१७॥

**भावार्थः:-** चून नभएको पान स्वादिलो हुँदैन, गरीबले शृंगार गरी हिडे पनि शोभा पाउँदैन, नून नभएको तरकारी पनि स्वादिमो हुँदैन, (त्यस्त) शिल्पविद्या नजानेको मानिसलाई व्याकरण (शब्दशास्त्र) स्वादिलो (रसिलो) लाग्ने छैन ॥१७॥

२०. सुस्सुतो सुतसम्पन्नो, सुतं पञ्जाय बड्फति ।

पञ्जाय अत्थं जानाति, अत्थो ज्ञातो सुखावहो ॥१८॥

**शब्दार्थः:-** सुस्सुतो=राम्ररी सुने-जानेको मानिस, सुतसम्पन्नो=वहुश्रुतले सम्पन्न भएको पण्डित हुन्छ, सुतं=बहुश्रुत, पञ्जाय=प्रज्ञा (ज्ञान) लाई, बड्फति=वृद्धि गर्छ, पञ्जाय=प्रज्ञावाट, अत्थं= (यो वस्तु राम्रे छ छैन भन्ने) अर्थज्ञान, जानाति = जानिन्छ, अत्थो=अर्थज्ञान भएपछि, सुखावहो= सुख पाइन्छ ॥१८॥

**भावार्थः:-** जसले शास्त्रविद्यालाई राम्ररी सुनी अध्ययन गर्छ, त्यो श्रुतसम्पन्न हुन्छ, सुनी-सिकी राखेको बहुश्रुतबाट प्रज्ञा बढ्छ, प्रज्ञाले (यो गर्नु हुन्छ, हुँदैन) भन्ने अर्थ जानिन्छ, यो अर्थज्ञानले गर्दा सुख प्राप्त हुन्छ ॥१८॥

(१४)

२१. भोजनं मेथुनं निदा, गोणे पोसे पि विज्जति ।

विज्ञा विसेसो पोसस्त, हीनो गोणसमो भवे ॥१६॥

शब्दार्थः— लोके=त्यो संसारमा) भोजनं=खानु-  
पिउनु, मेथुनं=काम सेवन गर्नु, निदा = सुत्तु, गोणे पि=  
गोरुसंग र, पोसे पि=मानिससंग पनि, विज्जति=छ, विज्ञ  
=शिल्पविद्या, हीनो=हीब भए, गोणसमो= गोरुसमान,  
भवे=हुन्छ ॥१६॥

भावार्थः— खानु-पिउनु, काम सेवन र सुत्तु (यी तीब  
कुरा) गोरु र मानिस दुवैसंग विद्यमान छ, मानिससंग विद्या  
छैन भने त्यो मानिस पनि गोरु समानै हुन्छ ॥१६॥

२२. नत्थ विज्ञा समं मित्तं, न च व्याधिसमो रिपु ।

न च अत्त समं पेम, न च कम्मसमं बलं ॥२०॥

शब्दार्थः— (लोके=यो संसारमा) विज्ञासमं=  
विद्यासमान, मित्रं=साथी, नत्थ=छैन, व्याधिसमो=रोग  
जस्तो, रिपु=शत्रु, न च अत्थ=साँचै छैन, अत्तसमं=आफू  
जस्तो, पेम = प्रेम, न च अत्थ = साँचै छैन, कम्मसमं =  
(कुशल-अकुशल) कर्नसमान, बलं = शक्तिशाली भएको  
बस्तु, न च अत्थ=साँचै नै छैन ॥२०॥

भावार्थः— शिल्पविद्या समानको अर्को आपचो साथी  
छैन, रोगजस्तो आफ्नो शत्रु अर्को छैन, आफूलाई जस्तो प्रेम  
पनि अकालिई हुन सकदैन, फेरि आफ्नो कर्मजस्तो (अत्यन्त)  
शक्तिशाली बस्तु संसारमा अर्को केही छैन ॥२०॥

( १५ )

२३. हंसो मज्जे न काकानं, सीहो गुणं न सोभते ।  
गद्रभमज्जे न तुरङ्गो, बालमज्जे च पण्डतो ॥३१॥

**शब्दार्थः—** (लोके=यो संसारमा) हंसो = हंसराज,  
काकानं=कागहरूको, मज्जे=बीचमा, न सोभते=शोभा  
दिदैन, सीहो=सिहराज, गुणं=गोरुहरूको, मज्जे=बीचमा,  
न सोभते=शोभा दिदैन, तुरङ्गो=असल सिन्धव जातको  
घोडा, गद्रभमज्जे=गधा खच्चरहरूको बीचमा, न सोभते=  
शोभा दिदैन, (त्यस्ते) बालमज्जे = मूर्खहरूको बीचमा,  
पण्डतो=विद्वान् मानिस, न सोभते=शोभा दिदैन ॥२१॥

**भावार्थः—** कागहरूको बीचमा हंसराज, गोरुहरूको  
बीचमा सिहराज, गधाहरूको बीचका असल सिन्धव जातको  
घोडा र मूर्ख अज्ञानीहरूको बीचमा विद्वान् मानिस शोभा  
दिदैन ॥२१॥

२४. यावजीवं पि चे बालो, पण्डितं पयिरुपासति ।

न सो धन्मं विजानाति, दब्बि सूपरसं यथा ॥२२॥

**शब्दार्थः—** बालो=मूर्ख मानिसले, यावजीवं पि=  
जन्मभरसम्म, पण्डितं=विद्वान् को, चे पयिरुपासति=सत्संगत  
एरे तापनि, सो बालो=त्यौ मूर्ख अज्ञानीले, धन्मं=सद्धर्म-  
लाई, न विजानाति=बुझन सकदैन, (किमिव=जस्तो कि)  
दब्बि=डाङ्गुले, सूपरसं=दालको स्वाद, न जानाति यथा=  
व जानेको जस्तै नै हो ॥२२॥

(१६)

भावार्थः— मूर्खं अज्ञानीले जन्मभर पण्डित विद्वान् मानिसको संगत गरे तापनि डाङुले दालको स्वाद नजानेकै त्यसले पनि सद्धर्म थाहा पाउँदैन ॥२२॥

२५. मुहुत्तमपि चे विज्ञाू, पण्डितं पथिरुपासति ।

खिप्पं धर्मं विजानाति, जिह्वा॒ सूपरसं यथा ॥२३॥

शब्दार्थः— विज्ञू=बुद्धिमान् मानिसले, मुहुत्तमपि=क्षणभर भएतापनि, पण्डितं=विद्वान् मानिसको, चे पथिरुपासति = सेवन गरेको खण्डमा, खिप्पं = चाँडै, धर्मलाई, विजानाति = बुझ्छ, (किमिव = कसरी भने) जिह्वा॒=जिभ्रोले, सूपरसं=दालको स्वाद, विजानाति यथा=जानेको जस्तै नै हो ॥२३॥

भावार्थः— बुद्धिमान् सज्जनहरूले क्षणभर मात्र विद्वान् पण्डित मानिसको संगत गरेको खण्डमा जिभ्रोले दाल आदिको स्वाद तुरुन्तै जान्न सके जस्तै धर्ममो तत्त्व रसलाई बुझ्न सक्दछन् ॥२३॥

२६. विना सत्थं न गच्छेय्य, सूरो सङ्गामभूमियं ।

पण्डित्वद्गू वाणिजो, विदेशगमने तथा ॥२४॥

शब्दार्थः— सूरो=बीर पुरुष, सत्थं=हातहतियार, विना=नलिइकन, संगामभूमियं = युद्धक्षेत्रमा, न गच्छेय्य यथा=नजानु जस्तै तथा=त्यस्तै, पण्डितो= विद्वान्, अद्गू=लानो यात्रा गर्ने, वाणिजो = व्यापारी, विदेशगमने=विदेश

( १७ )

जाने बखतमा, (पाथेय्य=बाटो खर्च), विना=नभईकन, व  
गच्छेय्य=नजानू ॥२४॥

**भावार्थः—** बीर पुरुषहरू हातहतियार नलिईकन,  
युद्धभूमिमा जानुहुन्न, त्यस्ते लामो यात्रा गर्ने बुद्धिमान्  
व्यापारी पनि बाटो खर्च वभईकन विदेश नजानू ॥२४॥

२७. धननासं मनो तापं, घरे दुच्चरितानि च ।

वच्चनच्च अवमानं, पण्डितो न पकासये ॥२५॥

**शब्दार्थः—** (लोके=यो संसारमा), पण्डितो=बुद्धि-  
मान्ले, धननासं=आफ्नो धन-सम्पत्ति नाश भएको, मनोतापं  
=मनमा भइरहेको संताप, घरे=आफ्नो घरमा भएको,  
दुच्चरितानि च=नराङ्गा चरित्रहरू, वच्चनच्च=आफूलाई  
ठगेको हाल, र अवमानं=आफूलाई गरेको अपमान पनि, च  
पकासये=(बाहिर) प्रकाश नगरोस् ॥२५॥

**भावार्थः—** बुद्धिमान् मानिसले आफ्नो धन-सम्पत्ति  
नाश भएको, आफ्नो मनमा भइरहेको ताप (=अफसोच),  
आफ्नो घरको दुश्चरित्र, आफूलाई ठगेको हाल-समाचार र  
आफूलाई भएको अपमान अर्कालाई प्रकाश गर्नुहुन्न ॥२५॥

२८. पतानुरूपकं वाक्यं, सभावरूपकं यियं ।

पतारूपकं कोषं, यो जानाति स पण्डितो ॥२६॥

**शब्दार्थः—** (लोके=यो संसारमा) यो = जसले,  
पतानुरूपकं=समय परिवाएमनुसार, वाक्यं=वचन, सभाव-

(१८)

रूपकं = स्वभावअनुसार लाएक हुने, पियं = प्रिय गनं, पत्तानु-  
रूपकं = परिवाएको समयअनुसार, कोषं = रीस गनं,  
जानाति = जान्दछ, सो = त्यसलाई, पण्डितो = बुद्धिमान्  
(पण्डित) भनिन्छ ॥२६॥

भावार्थः— (यो संसारमा) जसले अवसर हेरी कुरा  
गनं जान्दछ, स्वभावानुसार प्रेम गनं जान्दछ, र परिवाएको  
अवसर अनुसार रिसाउँच जान्दछ, त्यसलाई बुद्धिमान्  
(पण्डित) भनिन्छ ॥२६॥

२७. अधनस्स रसं खादा, अबलस्स हनंकारो ।

अपञ्चास्स वाक्यरता, उम्मत्तका समा इमे ॥२७॥

शब्दार्थः— अधनस्स = धन नभएको मानिसले, रसं  
खादा = मीठो-मीठो खाने, अबलस्स = बल तागत बभएकोले,  
हनंकारो = अहंकार गर्ने, अपञ्चस्स = ज्ञान-बुद्धि नभएकोले,  
वाक्यरता = बढ्ता कुरा गनंमा लागिरहने, इमे = यी तीनै  
जना, उम्मत्तका समा = बोलाहाजस्तै हुन् ॥२७॥

भावार्थः— धन नभएको मानिसले मीठो-मीठो खान  
खोज्ने, दुर्बल मानिसले अहंकार गर्ने, ज्ञान-बुद्धि नभएको  
मूर्ख मानिसले घेरे कुरा गनंमा लाग्ने, यी तीनैजना बोलाहा  
समाव हुन् ॥२७॥

२८. अनह्यायं गमयन्तो, अपुच्छा बहुभासको ।

परागुणं पकासेन्तो, तिविधं हीनलक्षणं ॥२८॥

( १६ )

शब्दार्थः— अनह्वायं=नबोलाईकन गमयन्तो=जाने,  
अपुच्छा=नसोधीकन, बहुभासको=बढ़ता कुरा गर्ने, अत्त-  
गुणं=आपनो गुण, पकासेन्तो=प्रकाश गर्ने, (इदं) तिविघं  
=(यी) तीनबोटा चाल, हीनलक्खणं=हीन (नीच) लक्षण  
हुन् ॥२८॥

भावार्थः— नबोलाएको ठाउँमा जाने, नसोधीकन  
बढ़ता कुरा गर्ने, र आपनो गुण प्रकाश गर्ने यी तीनवटा  
चाल-चलन नीचहरूका लक्षण हुन् ॥२८॥

३१. अप्पपञ्चो बहुभासो. अप्परूपो पकासको ।

अप्पपूरो घटो खोभे, अप्पखोरा गावी चले ॥२९॥

शब्दार्थः— अप्पपञ्चो=प्रज्ञा स्वल्प भएकोले, बहु-  
भासो=कुरा मात्र बढ़ता गर्छ, अप्परूपो = रूप सुन्दर  
नभएकोले, पकासको = शृङ्गार बढ़ता गर्छ, अप्पपूरो=  
नभरेको, घटो=गायो, खोभे=पानी चल्छ, अप्पखोरा=  
दूध बढ़ता नभएकी, गावी = गाई, चले = चलेर उपद्रव  
गर्छ ॥२९॥

भावार्थः— प्रज्ञा=बुद्धि धेरै नभएको मानिसले धेरै  
कुरा गर्छ, कुरूपले नाना किसिमको शृङ्गार गर्ना हिड्छ,  
पानी नपुगेको गायो छचलिकन्छ, दूध नदिने गाईले (यताउता  
चलीकन) उपद्रव गर्छ ॥२९॥

३२. मण्डुकोपि उक्के सीहे, काकगाहे'पिये पिये ।

अपण्डिपि पण्ड हुत्वा, धीरो पुच्छे वये वये ॥३०॥

(२०)

शब्दार्थः— मण्डुकोपि=भ्यागुतो भए तापनि, उक्के=टुकरुक्क बसेको बखतमा, सीहे=आफूलाई सिह सम्झन्छ, काकरगहे=कागले आफ्नो गानलाई, पिये पिये=कोइलीको पियू—पियू भन्ने सुरीलो गीतजस्तो सम्झन्छ, अप्पण्डिपि=पण्डित—विद्वान् नभएको मानिस पनि, पण्डित हुत्वा=पण्डित भईकन, धीरो=ज्ञानीले, पुच्छे=सोधेका बखतमा, बये-बये=हो हो भनी टाउको हल्लाई उत्तर दिन्छ ॥३०॥

भावार्थः— भ्यागुतो टुकरुक्क बसेको बखतमा आफूलाई म सिह हुँ भनी सम्झन्छ, कागले आफ्नो गीतलाई अत्यन्त सुरीलो सम्झन्छ, (त्यस्तै) पण्डित नभएको मूलं मानिसले ज्ञानीहरूले प्रश्न गर्ने बखतमा “हो हो” भनि टाउको हल्लाई जवाफ दिन्छ ॥३०॥

३३. मण्डुकेपि उक्के सीहे, सूकरेपि उहे दीपे ?

बिलारे सदिसे व्यग्धे, सब धीरे सिप्पे समे? ॥३१॥

शब्दार्थः— मण्डुकेपि = भ्यागुतो पनि, उक्के = टुकरुक्क बस्दा, सीहे=कैले सिह हुन सकला ? सूकरेपि=बँदेल पनि, उहे=‘ओँ-ओ’ भनी कराउनेबित्तिक, दीपे=चितुवा हुन सकला ?, बिलारे=बिरालो, सदिसे=बाघजस्तो भए तापनि, व्यग्धे=कहीं बाघ हुन सकला ?, सब्बधीरे=सबै ज्ञानी-विद्वान्-हरूको, सिप्पे=शिल्पविद्या, समे=के समान हुन सक्छ र ? ॥३१॥

(२१)

**भावार्थः—** भ्यागुतो टुकरूकक बस्तैमा सिह हुन, बैदेख 'ओं-ओ' गर्दै कराउँदैमा चितुवा हुन, बिरालो बाघ-जस्तै हुँदैमा बाघ हुन र त्यस्तै सबै ज्ञानी-विद्वानहरूको शिल्पविद्या समान हुन सक्छ र ? ॥३१॥

३४. न तिति राजा धनम्हि, पण्डितोपि सुभासिते ।

चक्रुम्पि पियदस्सने, जले सागरो न तिति ॥३२॥

**शब्दार्थः—** राजा=राजा, धनम्हि=धनसम्पत्तिमा, न तिति = पृष्ठ (= संतोष) हुँदैन, पण्डितोपि = विद्वान् पण्डित पनि, सुभासिते=मीठो कुरा गर्नेमा, व तिति=तृप्त हुँदैन, चक्रुम्पि=आँखा पनि, पियदस्सने=(आफूलाई मन परेको) प्रिय वस्तु हेनेमा, न तिति=तृप्त हुँदैन, सागरो=समुद्र, जले = पानीले, न तिति = कैले पनि तृप्त हुन सक्दैन ॥३२॥

**भावार्थः—** राजा धनमा, ज्ञानी विद्वान् मानिस प्रिय-बचन बोल्नमा, (यो) आँखा आफूलाई मन परेको प्रिय वस्तु हेनेमा र समुद्र पानीले कहिल्यै संतुष्ट हुनेछैन ॥३२॥

३५. रूपयोब्बनसम्पन्ना, विसालकुलसम्भवा ।

विज्ञाहीना न सोभन्ते, निगन्धा इव किमुका ॥३३॥

**शब्दार्थः—** रूपयोब्बनसम्पन्ना=रूप र योब्बनले सम्पन्न मईकन, विसालकुलसम्भवा = अत्यन्त उच्चकुलमा जन्मे

( २२ )

तापनि, विज्ञा हीन=शिल्पविद्या नभएका (मानिसहरू)  
निगन्धा=सुगन्ध नभएका, किसुका इव=पलास नामक  
फूलजस्तै, न सोभन्ते=शोभा पाउँदेवन् ॥३३॥

**भावार्थः—** रूप र योबनले सम्प्रश्न भई, अत्यन्त ठूलो  
कुलमा जन्मे तापनि, शिल्पविद्या नभएका मानिसहरू शोभा  
पाउँदेवन्, पलास नामक फूलमा रूपभाष्ट भएर सुगन्ध  
नभएकै हुन्छन् ॥३३॥

३६. हीनपुत्तो राजमच्चो, बालपुत्तो च पण्डितो ।

अधनस्स धनं बहु, पुरिसानं न मञ्ज्रथ ॥३४॥

**शब्दार्थः—** (लोके=यो संसारमा), हीनपुत्तो=नीच  
कुजात पुत्र भए तापनि, राजमच्चो = (आफ्नो भाग्यले)  
राजाको मन्त्री हुन सक्छ, बालपुत्तो च=मूर्खको पुत्र भएता  
पनि, पण्डितो= (आफ्नो कर्म र उद्घोषले) विद्वान्-पण्डित  
हुव सक्छ, अधनस्स = धन नभएको दरिद्रको छोरो भए  
तापनि, धनं=धनसम्पत्ति, बहु= वेरै पाउन सक्छ, तस्मा=  
त्यस कारणले, पुरिसानं= मानिसलाई, न मञ्ज्रथ = सानो  
भनी नठान्नु, हेला नगर्नु ॥३४॥

**भावार्थः—** हीन-नीच मानिसको पुत्र भए तापनि  
(आफ्नो भाग्यले गर्दा) राजाको मन्त्री हुव सक्छ, मूर्ख  
मानिसको पुत्र भए तापनि विद्वान् हुव सक्छ, गरीब दरिद्रको  
पुत्र भए तापनि धवदान् साहु-महाजन हुन सक्छ,

(२३)

त्यसै कारणले मानिसलाई हेला नगर्नुं (सानो भनी न ठान्नु) ॥३४॥

३७. यो सिस्सो सिप्पलोभेन, बहुं गण्हाति तं सिप्पं ।

मूगोब सुपिनं पस्सं, कथेतुंपि न उस्सहे ॥३५॥

**शब्दार्थः—** यो सिस्सो = जुन शिष्यले, सिप्पलोभेन = शिल्पविद्या सिक्ने लोभले, बहुं = धेरै, गण्हाति = लिन्छ, (सो) सिस्सो = त्यो शिष्यले, तं सिप्पं = त्यो शिल्पविद्या, सुपिनं = स्वप्न, पस्सन्तो = देखेको, मूगोब = लाटाजस्तो, कथेतुंपि = अकालाई भन्न पनि, न उस्सहे = सकदैन ॥३५॥

**भावार्थः—** जुन शिष्यले शिल्पविद्याको लोभ गरी धेरै सिक्न चाहन्छ, त्यसले त्यो शिल्पविद्या, लाटाले स्वप्न देखेको जस्तै (अकालाई) भन्न पनि सकदैब ॥३५॥

३८. न भिज्जेतुं कुम्भकारो, सोभेतुं कुम्भघटृति ।

न खिपेतुं अपायेसु, सिस्सानं बुड्ढिकारणा ॥३६॥

**शब्दार्थः—** कुम्भकारो = कुमालेले, कुम्भं = गाग्रो, बिज्जेतुं = फोनंको लागि, न घटृति = बनाउने होइन, सोभेतुं = शोभ बढाउनका लागि, घटृति = बनाउँछ, आचरियो = गुरुले, सिस्सानं = शिष्यहरूलाई, अपायेसु = बरकमा, खिपेतुं = हाल्नको लागि, न घटृति = कुटेर शिक्षा दिएको होइन, बुड्ढि = उम्रति गर्नको लागि नै, घटृति = कुटेर शिक्षा दिइन्छ ॥३६॥

(२४)

**भावार्थः—** कुमालेले गाग्रो बनाएको फोनंको लाभि होइन, शोभा बढाउनको लागि नै हो, (त्यस्तै) गुरुले शिष्यलाई कुटीकुटीकन शिल्पविद्या पढाएको बरकमा खसाल्वको लागि होइन, विद्वान्-बुद्धिमान् बनाउनको लाभि नै हो ॥३६॥

३६. तगरञ्च पलासेन, यो नरो उपनय्यति ।

पत्ताति सुरभि वायन्ति, एवं धीरूपसेवना ॥३७॥

**शब्दार्थः—** यो वरो=जुन मानिसले, तगरञ्च=तगर नामक सुघन्धित फूललाई, पलासेन = पलासको पातले, उपनय्यति=लाञ्छ, (तस्य=त्यसको, तगारो एव=सुगन्धित तगर फूल मात्र, सुरभि=सुगन्ध हुने, न=होइन, पत्ताति=पातहरू पनि, सुरभि वायन्ति = सुवासित हुन्छन्, एवं यस प्रकारले, धीरूपसेवना = ज्ञानी विद्वान् हरूको सेवन (=सत्संगत) पनि (दट्टबा=सम्झनु) बुझनुपर्देष्य ॥३७॥

**भावार्थः—** जुन मानिसले सुगन्धित तगर फूललाई केही सुगन्ध नभएको पलासको पातमा हाली लैजाञ्छ, त्यसको त्यो फूल मात्र सुगन्धित हुने होइन, पलासको पात पनि सुगन्धित भएर आउँछ, त्यसरी नै ज्ञानी विद्वान् हरूको सत्संगत पनि सम्झी-बुझी लिनुपर्देष्य ॥३७॥



(२५)

## २०. सुजन कण्ठो (सुजन काण्ड)

४०. सविभरेव समासेष, सविभ कुब्बेष सन्धवं ।  
सतं सद्गम्म मञ्जाय, सेष्यो होति न पापियो ॥१॥

**शब्दार्थः—** सविभरेव=सत्पुरुषहरूसंग मात्र, समासेष=सत्संगत गृन्, सविभ=सत्पुरुषहरूसंग, सन्धवं=सम्बन्ध, कुब्बेष=रास्तुपर्दण, सतं=सत्पुरुषहरूको, सद्गम्मं=सद्गमलाई, मञ्जाय=राम्ररी जानेत, सेष्यो=श्रेष्ठ, होति=हुम्छ, पापियो=अनथं, न होति=हुँदैन ॥१॥

**भावार्थः—** ज्ञानी—सत्पुरुषहरूसंग नै सत्संगत् गृन्, सत्पुरुषहरूसंग मात्र मित्रता राखून्, सत्पुरुषहरूको, सद्गमलाई राम्ररी जानेपछि भलो हुन्छ, अनथं हुनेछैन ॥१॥

४१. अज दुज्जनसंसग्मं, भज साधु समागमं ।  
कुरु पुञ्जामहोरात्ति, सर निच्छमनिच्छतं ॥२॥

**शब्दार्थः—** दुज्जनसंसग्मं = दुज्जन-दुष्ट मानिसको संगत, अज=त्याग गर, साधुसमागमं=सत्पुरुषहरूको संगत, भज=सेवा गर, अहोरात्ति=रातदिन, पुञ्जं=पुण्य-धर्म, कुरु=गर, अचिच्छतं=(यो संस्कार-धर्म सबैको) अनित्यभावलाई, चिच्छं=सधं (=हर हमेशा), सर=स्मरण गर ॥२॥

**भावार्थः—** बाल-मूर्ख-असत्पुरुषहरूको संगत छोड,

(२६)

ज्ञानी-महात्माहरूको सत्संग गर्न सोज, दिनरात पुण्य गर,  
सबै यो संसारको अवित्यलाई स्मरण गर ॥२॥

४२. यथा उदुण्वरपक्का, बहि रत्तकमेव च ।

अन्तो किमिहि सम्पन्ना, एवं दुज्जनहृदया ॥३॥

शब्दार्थः— उदुण्वरपक्का=पाकेको डुभ्री फल, बहि=बाहिर, रत्तकमेव च=रातो भएर हेर्नेमा मात्र राङ्गो लाग्छ,  
अन्तो=त्यसको भित्र, किमिहि सम्पन्ना=कीराहरू भरेका  
(होन्ति यथा=हुन्दून् जस्तै), एवं=त्यस्तै, दुज्जनहृदया=  
असत्पुरुष दुर्जनहरूको हृदय (होन्ति=हुन्दून्) ॥३॥

भावार्थः— पाकेको डुभ्री फल बाहिर रातो भएकोले  
हेर्दा राङ्गो लाग्छ, त्यसको भित्र किराले भरिएको हुन्दू,  
त्यस्तै किसिमले दुर्जन-असत्पुरुषहरूको हृदय पनि जान्नु-  
पर्दछ ॥३॥

४३. यथापि पनसा पक्का, बहि कण्टकमेव च ।

अन्तो अमतसम्पन्ना, एवं सुजनहृदया ॥४॥

शब्दार्थः— पनसा पक्का=पाकेको कटहर, बहि=बाहिर, कण्टकमेव च=काँडा मात्र हुन्दून्, अन्तो=त्यसको  
भित्र, अमतसम्पन्ना=अमृतजस्तो रस भरेको, होन्ति=हुन्दू,  
एवं = त्यस्तै, सुजनहृदया = सत्पुरुष-ज्ञानी मानिसहरूको  
हृदय हुन्दू ॥४॥

भावार्थः— पाकेको कटहर बाहिर काँडे-काँडा मात्र

(२७)

देखिन्छन्, तीनका भित्र अमृतसमान रस भएको फल भए-  
जस्तै, ज्ञानी—सत्पुरुषहरूको हृदय हुन्छ ॥४॥

४४. सुक्खोपि चन्दनतरु न जहाति गन्धं ।

नागो गतो रणमुखे न जहाति लीलं ॥

यन्ता गतो मधुरसं न जहाति उच्छु ।

दुक्खोपि पण्डितजनो, न जहाति धर्मं ॥५॥

शब्दार्थः— (लोके = यो ससारमा) चन्दनतरु=  
श्रीखण्डको रुख, सुक्खोपि = सुके तापनि, गन्धं = आफ्नो  
सुगन्धलाई, न जहाति = छोड्दैन, नागो = रास्त्रो जातको  
उत्तम हात्तीले, रणमुखे = संग्राम-भूमिमा, गतोपि = गए  
तापनि, लील = आफ्नो निर्भीक लीलालाई, न जहाति =  
छोड्दैन, उच्छु=ऊखु, यन्ता गतोपि=यन्त्रमा राखी दबाएर  
कष्ट दिए तापनि, मधुरसं=आफ्नो मीठी स्वाद, न जहाति  
=छोड्दैन, पण्डितजनो=ज्ञानी—विद्वान् मानिस, दुक्खोपि=  
आफूलाई दुःख भए तापनि, धर्मं = धर्मलाई, न जहाति =  
छोड्दैन ॥५॥

भावार्थः— श्रीखण्ड-चन्दनको रुख सुकेर गए तापनि  
आफ्नो सुगन्धलाई छोड्दैन, असल-उत्तम जातको हात्तीले  
संग्राम-भूमिमा गएको बखत आफ्नो नभारने बीर गतिलाई  
छोड्दैन, ऊखुलाई पनि यन्त्रमा हाली दबाएर जति कष्ट दुःख  
दिए तापनि आफ्नो मीठो स्वादलाई छोड्दैन, (त्यस्तै)  
ज्ञानी—विद्वान् मानिसले पनि जति दुःख भए तापनि आफ्नो  
धर्म छोड्दैन ॥५॥

(२८)

४५. सीहो नाम जिघच्छापि, पण्णादीनि न खादति ।

सीहो नाम किसो चापि, नागमंसं न खादति ॥६॥

**शब्दार्थः—** सीहो नाम=सिंह भनेकोले, जिघच्छापि=भोक लागे तापनि, पण्णादीनि = धाँस—पात आदि, व खादति=खाँदैन, सीहो नाम=सिंह भनेकोले, किसो चापि=दुब्लो—पातलो भए तापनि, नागमंसं = हात्तीको मासु, न खादति=खाँदैन ॥६॥

**भावार्थः—** सिंहले भोक लागे तापनि धाँसपात खाँदैन, दुब्लो भए तापनि हात्तीको मासु खानेछैन ॥६॥

४६. कुलजातो कुलपुत्तो, कुलवंसो सुरविष्टो ।

अत्तना दुक्खप्पत्तोपि, हीनकम्मं न कारये ॥७॥

**शब्दार्थः—** कुलजातो = ठूल कुलमा जन्म भएको, कुलपुत्तो=कुलपुत्रले, कुलवंसो=आफ्नो बंशलाई, सुरविष्टो = राङ्ररी रक्षा गर्नुपछ्य, अत्तना=आफूलाई, दुक्खप्पत्तोपि=दुःख भए तापनि, हीनकम्मं = नीच काम, न कारये=गर्नु हुँदैन ॥७॥

**भावार्थः—** ठूलो राङ्रो कुलमा जन्मेको कुलपुत्रले आफ्नो कुल—वंशलाई राङ्ररी रक्षा गर्नुपछ्य र आफूले दुःख कष्ट सहनु परे तापनि नीच—दुष्टको काम कहिल्ये गर्नु हुँदैन ॥७॥

४७. अन्दनं सीतलं लोके, ततो अन्दं व सीतलं ।

अन्द-अन्दन-सीतम्हा, साधुवाक्यं सुभासितं ॥८॥

(२६)

शब्दार्थः— (लोके = यो संसारमा), चन्दनं = श्रीखण्ड, सीतलं = शीतल छ, ततो = त्योभन्दा पनि, चन्द्रव = चन्द्रमाको प्रकाश नै, सीतलं = शीतल छ, चन्दचन्दनसितम्हा = श्रीखण्ड र चन्द्रमाको शीतलपनाभन्दा, सुभासितं = मीठो बोली, साधुवाक्यं = ज्ञानी-सत्पुरुषहरूको वाक्य, सीतलं = अत्यन्त शीतल हुन्छ ॥८॥

भावार्थः— यो संसारमा श्रींखण्ड शीतल छ, त्योभन्दा चन्द्रमाको प्रकाश शीतल हुन्छ, श्रीखण्ड र चन्द्रमाको शीतल-पनाभन्दा पनि ज्ञानी सत्पुरुषहरूको मीठो बोलीबचन, कुरा-कानी अत्यन्त शीतल हुन्छ ॥८॥

४८. उदेय्य भानु पच्छिमे, मेरु राज नमेय्यपि ।

सीतलं यदि निरयग्नि, पब्बतग्ने च उप्पलं ॥

विक्से न विपरितं, साधुवाचा कुदाचनं ॥९॥

शब्दार्थः— भानु=सूर्य देवता, पच्छिमे=पश्चिमदिशा बाट, उदेय्य=उदाए तापनि, मेरुराज = सुमेरु पर्वतराज, नमेय्यपि=कुके तापनि, यदि=केही कारणले, निरयग्नि=नरकलोकको आगो, सीतलं = शीतल भएर गए तापनि, पब्बतग्ने = पहाड-पर्वतको टुप्पोमा, उप्पलं = कमलको फूल, विक्से = फुले तापनि, साधुवाचा = सत्पुरुष-ज्ञानीन हरूको कुराम, कुदाचनं = कहिले पनि, न वीपरितं=फरक हुनेखैन ॥९॥

भावार्थः— सूर्य देवता पश्चिमदिशाबाट उदाए तापनि, सुमेरु पर्वतराज कुके तापनि, नरकको आगो शीतल भएर

(३०)

गए तापनि र पहाड़-पर्वतको टुप्पामा कमलको फूल फुले तापनि, सत्पुरुष-ज्ञानी-विद्वान्‌हरूको कुरामा कहिले फरक पर्ने नै छैन ॥६॥

४६. सुखा रुखस्स छायाव, ततो आति-माता-पितु ।

ततो आचरियरञ्जो, ततो बुद्धस्स नेकधा ॥१०॥

शब्दार्थः— रुखस्स=रुखको, छाया व = छाँया नै, सुखा=(हामीलाई) सुखदायक हुन्छ, ततो = त्यो (रुखको छाँया) भन्दा, आति-माता-पितु = नाता-कुटुम्ब-आमा बाबुहरूको, छाया=छाँया (रूपी स्नेह) सुखा = सुखदायक हुन्छन्, ततो = फेरि त्योभन्दा आचरियरञ्जो = गुरु र राजाको, छाया=छाँया (रूपी उपदे) सुखा=सुखदायक हुन्छन्, ततो=फेरि त्योभन्दा पनि, बुद्धस्स=भगवान् बुद्धको, छाया=(धर्मोपदेश रूपी) छाँया, अनेकधा = अनेक, दोबर सुखा=सुखदायक हुन्छ ॥१०॥

भावार्थः— रुखको छाँया, भन्दा पनि आफ्नो गुरु-आचार्य र राजाको छाँया, फेरि त्योभन्दा पनि घेरे बढता भगवान् बुद्धको धर्मोपदेशरूपी छाँया घेरे नै सुखदायक हुन्छ ॥१०॥

५०. भमरा पुण्मिच्छन्ति, गुणमिच्छन्ति सज्जना ।

मस्तिका प्रूतिमिच्छन्ति, दोसमिच्छन्ति दुर्जना ॥११॥

शब्दार्थः— भमरा=भमराहरूले, पुण्म=फूल, इच्छन्ति=इच्छ गर्छन् (त्यस्तै) सज्जना = सत्पुरुषहरूले गुणं=

गुणको, इच्छन्ति=इच्छा गर्छन्, मविखका= किंगाहरूले पूति = सडेको वस्तु, इच्छन्ति = इच्छा गर्छन्, (त्यस्तै) दुजना=दुर्जन-असत्पुरुषहरूले, दोस (अर्काको) दोष (मात्र), इच्छन्ति = चाहन्छन् ॥११॥

**भावार्थः—** भमराहरूले (सुगन्ध भएको) फूलको चाहना गर्छन् जस्तै ज्ञानी-सत्पुरुषहरूले (अर्काको) गुण मात्र चाहन्छन्, किंगाहरूले कुहेको वस्तुमात्र चाहना गर्छन् जस्तै, मूर्ख असत्पुरुषहरूले पनि (अर्काको) निन्दाचर्चा दोषमात्र चाहन्छन् ॥११॥

५१. माताहीनस्स दुब्भासा, पीताहीनस्स दुविक्रया ।

उभो माता पिता हीना, दुब्भासा च दुविक्रया ॥१२॥

**शब्दार्थः—** माताहीनस्स=आमा नीच भएको मानिसको, दुब्भाषा=नराम्रो बोलिबचन, (होति=हुन्छ), पिताहीनस्स =बाबु नीच भएको मानिसको, दुविक्रया = नराम्रो बानी चालचलन, (होति=हुन्छ), उभो माता पिता हीना= आमा र बाबु दुवैजना नीच भएको मानिसको, दुब्भासा च=बोली-बचन पनि नराम्रो र, दुविक्रया च = बानी-चालचलन पनि नराम्रो भएको, (होति=हुन्छ) ॥१२॥

**भावार्थः—** (जसको) आमा नीच हुन्छे (त्यसको) बोलीबचन राम्रो हुँदैन, (जसको) बाबु नीच हुन्छ त्यसका चाल-चलन राम्रो हुँदैन, (जसको) आमा बाबु दुवैजना नीच हुन्छन् (त्यसको) बोलिबचन र चालचलन दुवै नै राम्रो हुँदैन ॥१२॥

(३२)

५२. मातासेद्वस्स सुभासा, पिता सेद्वस्स सुक्रिया ।

उभो माता पिता सेद्वो, सुभासा च सुक्रिया ॥१३॥

**शब्दार्थः—** मातसेद्वस्स=आमा श्रेष्ठ भएको, सुभासा=बोलिवचन राङ्गो हुन्छ, पितासेद्व—बाबु श्रेष्ठ भएको मानिसको, सुक्रिया=चाल चलन, काम राङ्गो हुन्छ, उभो माता पिता सेद्वो = आमा र बाबु दुवैजना श्रेष्ठ भएको मानिसको, सुभासा च=बोलिवचन पनि राङ्गो र, सुक्रिया=बानी चालचलन दुवैबाट पनि राङ्गो हुन्छ ॥१३॥

**भावार्थः—** श्रेष्ठ उत्तम आमा भएको मानिसको बोली-वचन राङ्गो हुन्छ, श्रेष्ठ बाबु भएको मानिसको चालचलन राङ्गो हुन्छ, आमा र बाबु दुवैजना श्रेष्ठ भएको मानिसको बोलिवचन र चालचलन दुवै राङ्गो हुन्छ ॥१३॥

५३. सङ्गामे सूरमिष्ठन्ति, मन्तीसु अकुत्पहलं ।

पियङ्गच अन्नपानम्हि, अत्थकिञ्चेसु पण्डितं ॥१४॥

**शब्दार्थः—** सङ्गामे=युद्ध-भूमिमा सूरं=धीर पुरुषलाई, इष्ठन्ति= इच्छा गर्छन्, मन्तीसु=सल्लाह लिने बखतमा, अकुत्पहलं = गुप्तकुरा अकालाई नमने साथी चाहिन्छ, अन्नपानम्हि=खाने पिउने बखतमा, पियं = आफूलाई प्रिय भएको मानिस चाहिन्छ, अत्थकिञ्चेसु=अत्यन्त कठिन अर्थ-काव्य बुझने समयसा, पण्डितं = ज्ञावी विद्वान् पण्डित चाहिन्छ ॥१४॥

**भावार्थः—** युद्ध-भूमिमा शूरवीर मानिस जान्छ,  
सल्लाह गर्ने ठाउँमा गरेको कुरा अकालाई नभन्ने खालको  
साथी चाहिन्छ, खानपिन गर्ने समयमा आफूलाई प्रिय भएको  
मानिस चाहिन्छ, अर्थ बुझन कठिन भएको समयमा ज्ञानी-  
विद्वान् मानिस चाहिन्छ ॥१४॥

**५४. मा च वेगेन किच्चानि, कारेसि कारापेसि वा ।**

**सहसा कारितं कम्मं, मन्दो पच्छानु तप्पति ॥१५॥**

**शब्दार्थः—** वेगेन=जोशमा आएर कट्टै, किच्चानि=  
काम-काज, मा च कारेसि = आफूले पनि नगर्नु, मा च  
कारापेसि वा=अकालाई पनि गर्न नलगाउनु, कम्मं=काम-  
काज, सहसा=हडबडाईकन, कारितं = गर्दा वा गशाउँदा,  
मन्दो=अल्पबुद्धि भएको मूर्खले, पच्छा=पछि, अनुतप्पति  
=पश्चाताप गरिरहनुपर्छ ॥१५॥

**भावार्थः—** कुनै काम पनि कट्टै हडबडाईकन नगर्नु,  
अकालाई पनि गर्न नलगाउनु, हताख-हतारबाट गरेको  
कामले गर्दा, स्वल्पबुद्धि भएको मानिसले पछि पछुताइरहनु-  
पर्छ ॥५॥

**५५. सुनखो सुनखं दिस्वा, दन्तं दस्सेति हिसितुं ।**

**दुज्जनो सुजनं दिस्वा रोसयं हिसमिच्छति ॥१६॥**

**शब्दार्थः—** सुनखो = कुकुर, सुनखं = कुकुरलाई,  
दिस्वा=देखि, रोसयं=रिसाएर, हिसितुं=टोकनका लागि,

दत्त = दाँत, दस्सेति = देखाउँछ, (त्यस्तै) दुज्जनो = दुर्जन मानिसले, सुजनं = सत्पुरुष-ज्ञानी मानिसलाई, दिस्वा = हेरी, रोसयं = रिसाईकन, हिंसं = दुःख दिन, इच्छति = इच्छा गर्छ (= खोज्दछ) ॥१६॥

**भावार्थः—** एउटा कुकुरले अकों कुकुरलाई देखा रिसाएर टोकनको लागि दाँत देखाउन थाले कै, दुष्ट मानिसले सत्पुरुष-ज्ञानी मानिस देखदा रीस गरी त्यसलाई दुःख-कष्ट दिन खोज्दछ ॥१६॥

४६. कोषं विहित्वा न कदाचि सौचे,

मक्षप्त्वानं इसयो वण्णयन्ति ।

सब्बेसं फरसं वाचं खमेथ ।

एतं खन्ति उत्तममाहु सन्तो ॥१७॥

**शब्दार्थः—** (लोके=यो संसारमा) कोषं = रिसलाई, विहित्वा = त्याग गर्न सकेको खण्डमा, कदाचि = कहिल्यै पनि, न सौचे = शोक गर्नु पनेछैन, मक्षप्त्वानं = लोभी चित्त-ज्ञाई त्याग गर्ने (लाई), इसयो = श्रृणिमुनिहरूले, वण्णयन्ति = प्रशंसा गर्छन्, सब्बेसं = सबै प्रकारको, फरसंवाचं = फोहर कुरा, गालि, कडा-वचन, खमेथ = सहन गर्नु (काबुमा शारनु) पदंछ, एतं खन्ति = यो क्षान्ति (सहन गर्नेलाई), उत्तम = श्रेष्ठ-असल हुन् भनी, सन्तो = तथागत, आदि सत्पुरुषहरूले, आहु = भग्दछन् ॥१७॥

( ३५ )

**भावार्थः—** क्रोध (रीस) लाई त्याग गर्न सकेपछि कहिल्ये पनि शोक गर्नुपर्ने छैन, लोभ अर्थात् कंजुसी भावलाई त्याग गर्नेलाई ऋषिमुनिहरूले प्रशसा गर्दछन्, सबै प्रकारका कडा-वचन असभ्य फोहरी गालिलाई क्षमा र सहन गर्ने यस्तो क्षमालाई नै तथागत आदि ज्ञानी—सत्पुरुषतरूले श्रेष्ठ—असल क्षमा मनेका छन् ॥१७॥

५७. दुक्खो निवासे सम्बाधे, ठाने असुचि सञ्चाते ।

ततो अरिम्हि अप्पिये, ततो पि अकमञ्ज्रुना ॥१८॥

**शब्दार्थः—** (लोके=यो संसारमा) असुचि सञ्चाते=अशुद्ध दिसा-पिसाबले घेरिएको, सम्बाधे = अत्यन्त सानो, ठाने=स्थानमा, निवासे=बस्नु, दुक्खो = दुःख हो, ततो=त्योभन्दा, अप्पिये = प्रिय नभएको, अरिम्हि = शत्रुहरूसँग बस्नु, दुक्खो=दुःखको कुरा हो, ततो पि = त्योभन्दा पनि, अकतञ्ज्रु=गरेको उपकार नजान्ने अकृतज्ञसँग, निवासो=बस्नु, दुक्खो=ठूलो दुःख-कष्टको कुरा हो ॥१८॥

**भावार्थः—** दिसा-पिसाब मात्र भएको सानो ठाउँमा बसीरहनु दुःख हो, अप्रिय शत्रुहरूसँग बस्नु त्यो भन्दा दुःख हो । फेरि त्योभन्दा पनि आफूले उपकार गरेको यादू नराख्ने अकृतज्ञ मानिससँग बस्नु अत्यन्त दुःख कष्टको कुरा हो ॥१८॥

५८. ओबदेय्यानुसासेय, असब्भा च निवारये ।

सतं हि सो पियो होति, असतं होति अप्पियो ॥१९॥

(३६)

**शब्दार्थः—** ओवदेय = अववाद-उपदेश दिनुपर्ने ठाउंमा, अनुसासेय = साँच्चे नै उपदेश दिनुपर्दछ, असब्धा च = असभ्य (नराङ्गो) कामबाट, निवारये = रोक्नुपर्छ, हि = त्यो कुरा साँच्चे नै हो, सो = यो उपदेश शिक्षा दिने मानिस, सतं = सज्जनहरूलाई, पियो = प्रिय, होति = लाग्छ, असतं = असत्पुरुष-दुष्ट मानिसलाई, अप्पियो = अप्रिय (नराङ्गो) होति = लाग्दछ ॥१६॥

**भावार्थः—** निश्चय नै उपदेश दिनुपर्नेलाई उपदेश-अववाद-अनुशासन गर्नुपर्दछ, नराङ्गो अकर्तव्यबाट बचाउनु पर्दछ, यो यस्तो गर्ने मानिस सज्जन-सत्पुरुषलाई प्रिय च दुष्ट-असत्पुरुषहरूलाई अप्रिय लाग्दछ ॥१६॥

**५९.** उत्तमतनिवातेन, सूरं भेहेदेन निज्जये ।

नीचं अप्पकदानेन, वायमेन समं जये ॥२०॥

**शब्दार्थः—** उत्तमं = आफूभन्दा श्रेष्ठ मानिसलाई, अत्तनिवाते = आफू निहतमानी भई-तल बसी, निज्जये = पराजय गर्नु (=जित्नु) पर्छ, सूरं आफूभन्दा शूर-बीरलाई, भेदेन = भेद-नीतिले, निज्जये = पराजय गर्नुपर्छ, नीचं = आफूभन्दा हीन मानिसलाई, अप्पकदानेन = अलिकति दिएच, निज्जये = पराजय गर्नु-जित्नुपर्छ, समं = आफूसमान मानिसलाई, वायमेन = उद्योग-मेहनतले, जये = जित्नुपर्छ ॥२०॥

**भावार्थः—** आफूभन्दा श्रेष्ठ-उत्तम मानिसलाई आफू निहतमानी भई- (तल बसी), आफूभन्दा शूर-बीरलाई

(३७)

भेदनीतिले, आफूभन्दा हीन-नीच माविसलाई केही चोज-वस्तु दिएर, र आफूसमानको मानिसलाई आफूले मिहेनत-उद्योग देखाई जित्पुष्टं ॥२०॥

६०. न विसं विसमिच्छाहु, धनं संघस्स उच्चते ।

विसं एकं च हनति, सब्वं संघस्स सन्तकं ॥२१॥

**शब्दार्थः—** (लोके=यो संसारमा) विसं=विषलाई, विसंइति=साँच्चैको विष हो भनीकन, न आहु = भन्देनन्, संघस्स=संघको, धनं=धन-सम्पत्तिलाई, विसइति=साँच्चैको विष हो भनेर, उच्चति = भनिन्द्र, विसं = विषले, एकं च हनति=एडटामात्रलाई मानं सबछ, संघस्स सन्तकं=संघसंग अएको, धनं = धन-सम्पत्तिले गर्दा, सब्वं = सबै जनालाई, हनति=विनाश गर्दै ॥२१॥

**भावार्थः—** (यो संसारमा) जसलाई विष भनिन्द्र त्यो असल विष होइन, असली भयानक विष संघको धनलाई भनिन्द्र, (किनभने) लाएर मने विषले गर्दा एकजनामात्र मच्छं, संघको धनले गर्दा सबै जना मने र दुःख-कष्ट पाउन सक्छन् ॥२१॥

६१. जयेन भद्रं जानन्ति, बलिवदं च वाहना ।

तुहेन धेनुं जानन्ति, भासमानेन पण्डितम् ॥२२॥

**शब्दार्थः—** जयेन=देगले गर्दा, भद्रं = राघो असल जातको ओडा भनी, जानन्ति = जानिन्द्र, वाहना = भारी

( ३८ )

तानीकन बलिवहङ्क = गोरुलाई, जानन्ति = जानिन्द्रिय, दुहेन = दूध दुहीकन, धेनुं = गाईलाई, जानन्ति = जानिन्द्रिय, भासमानेन = कुरा गरेको सुनीकन, पण्डितं = विद्वान् पण्डितलाई, जानन्ति = जानिन्द्रिय ॥२२॥

भावार्थः— बेगले दगुनले गर्दा राङ्गो जातको घोडालाई, बोझ धेरै तान्न सबने हुनाले गोरुलाई, दूध दुहिनाले गर्दा गाईलाई र कुरा गरेको हेरी-सुनीकन विद्वाच पण्डित मानिसलाई चिन्नु पछं ॥२२॥

६२. धनमप्पम्पि साधूनं, कूपे वारी व निस्सयो ।

बहुं वा पि असाधूनं, न च वारी व अण्णवे ॥२३॥

शब्दार्थः— साधूनं = सज्जन-सत्पुरुषहरूको धनं = धन-सम्पत्ति, अप्पम्पि = अलिकति भए तापनि, कूपे वारी व = कुंवाको पानीजस्तो, निस्सयो = सेवन गर्न योग्य हुन्छ, असाधूनं = दुष्ट-असत्पुरुषहरूको धनं = धन-सम्पत्ति, बहुं वा पि = धेरै भए तापनि, अण्णवे = समुद्रको, वारी व = पानीजस्तो, न च निस्सयो = सेवन गर्न अयोग्य हुन्छ ॥२३॥

भावार्थः— सज्जन-सत्पुरुषहरूको धन-सम्पत्ति अलिकति भएता पनि कुंवाको पानीजस्तो सबैलाई उपयोगी हुन्छ, दुर्जन-असत्पुरुषहरूको धन सम्पत्ति धेरै भए तापनि समुद्रको पानी जस्तो कसैलाई पनि उपयोगी हुने छैन ॥२३॥

(३६)

६३. आपं पिवन्तिनो नज्जा, रुखा खादन्तिनो फलं ।

वस्सन्ति वचनिनो मेघा, परत्थाय सतं धनं ॥२४॥

शब्दार्थः— आपं = पानी, नज्जा = खोलाले, नो  
पिवन्ति = पिउँदैनन्, रुखा = रुखले, फल = फल, नो  
खादन्ति = खाँदैनन्, मेघ = बादलले, वचनि = ठाउँ ठाउँमा  
मात्र, नो वस्सन्ति = वर्षा गर्दैनन्, सतं = सत्पुरुषहरूको,  
धनं = धनसम्पत्ति, परत्थाय = अर्काको प्रयोजनको लागि मात्र  
हुन्छ ॥२४॥

भावार्थः— खोलाहरूले पानी आफैं पिउँदैनन्, रुख-  
हरूले आफ्नो फल आफैं खाँदैनन्, बादलले मन परेको कुनै-  
कुनै ठाउँमा मात्र वर्षा गर्दैन, त्यस्तै सत्पुरुषहरूको धन-  
सम्पत्ति पनि (अपनो भलाईको निमित्त मात्र नभई) अर्काको  
प्रयोजनको लागि पनि हुन्छ ॥२४॥

६४. अपत्थेयं न पत्थेय, अचिन्तेयं न चिन्तये ।

धर्ममेव सुचिन्तेय, कालं मोघं न अच्चये ॥२५॥

शब्दार्थः— अपत्थेयं = प्रार्थना गर्नु (तर) अयोग्य  
वस्तुलाई, न पत्थेय = प्रार्थना न गर्नु, अचिन्तेयं = चिन्तना  
गर्नु अयोग्य वस्तुको, न चिन्तये = चिन्तना न गर्नु, धर्ममेव =  
धर्म सम्बन्धी कुरा मात्र, सुचिन्तेय = राम्रो चिन्तना  
गर्नु, मोघं = व्यर्थमा, कालं = समयलाई, न अच्चये =  
नगुमाउनु ॥२५॥

(४०)

**भावार्थः—** प्रार्थना गर्नु(तर) अयोग्य वस्तुलाई प्रार्थना न भन्नुं मवमा चिन्तना गर्नुं अयोग्य कारणको चिन्तना न गर्नुं धर्मसम्बन्धी कुरा मात्र राघ्री चिन्तना गर्नुं (ओ) अमूल्य समयलाई व्यर्थमा न गुमाउनु ।

**६५. अचिन्ततम्पि भवति, चिन्ततम्पि विनस्सति ।**

न हि चिन्तामया भोगा, इत्थिया पुरिस्सस वा ॥२६॥

**शब्दार्थः—** अचिन्ततम्पि = कहिले पनि चिन्तना न गरेको काम, भवति = हुन सक्छ, चिन्ततम्पि = सधै चिन्तना गरेको काम पनि, विनस्सति = विनाश हुन सक्छ, हि = यो कुरा सत्य हो, इत्थिया वा = आईमाईको भए तापनि, पुरिस्सस वा = लोग्ने मानिसको भए तापनि, भोगा = यश-ऐश्वर्य-भव-भोग सम्पत्ति बसमा आउदैनन् ॥२६॥

**भावार्थः—** कहिले चित्तले चिन्तना न गरेको काम पनि विनाश हुन सक्छ, स्त्रीको भए तापनि, पुरुषको भए तापनि, यश-ऐश्वर्य-भव-भोग-सम्पत्तिहरू चिन्तना गरेर साध्य छैन (आफूले चिन्तना गरेको जस्तो आणनो बशमा बस्दैनन्) ॥२६॥

**६६. असन्तस्स पियो होति, सन्तं न कुरुते पियं ।**

असतं धम्मं रोचेति, तं पराभवतो मुखं ॥२७॥

**शब्दार्थः—** (यो=जसले) असन्तस्स=असत्पुरुषलाई, पियो=प्रिय, होति=हुन्छ, असतं=असत्पुरुषहरूको, धम्मं=

(४१)

यमंलाई, रोचेति = चाहन्छन्, तस्य = त्यसको, तं = त्यो  
स्वभाव, पराभवतो = विनाश हुनेको, मुखं = मुख्य कारण  
हुन्छ ॥२७॥

**आद्वार्थः—** जसले असत्पुरुष-दुर्जनहरूलाई प्रिय  
बनाएर सत्पुरुष-ज्ञानीहरूलाई अप्रिय बनाउँछ, तथा  
असत्पुरुषको धर्म (शास्त्र)लाई चाहना राख्छ, त्यसको लागि  
त्यो विनाशको मुख्य कारण हुन्छ ॥२७॥



### ३. दुर्जन कण्ठो (दुर्जन कारण)

६७. अतिपियो न कातब्बो, खलो कोतूहलं करो ।

सिरसा चहुमानोपि, अड्ढपूरो घटो यथा ॥१॥

**आद्वार्थः—** खलो = दुष्ट मानिसलाई, अतिपियो =  
अत्यन्त प्रिय, न कातब्बो = गर्नु हुन्न, सिरसा = माथि टाउकोमा  
राख्नी, चहुमानोपि = बोकेर हिडे तापनि, अड्ढपूरो = आधा  
जति भरेको, घटो यथा = गाग्रो जस्तो, कोतूहलो = आफू  
ठूलो बनी कोतूहल गर्ने, करो = हुन्छ ॥१॥

**आद्वार्थः—** दुष्ट मानिसलाई घेरे प्रिय बनाउनु हुन्न,  
तिनीहरूलाई टाउको माथि राख्नी बोकेर हिडे तापनि आधा  
जानी भएको गाग्रोजस्तो कोतूहल मात्र गर्न थाल्छ ॥१॥

६८. सप्तो दुट्ठो खलो दुट्ठो, सप्तो दुट्टतरो खलो ।

मन्त्रोसधेन सो सप्तो, खलो केनुपसम्मति ॥२॥

**शब्दार्थः—** सप्तो = साँप, दुट्ठो = दुष्ट हो, खलो = दुर्जन असत्पुरुष पनि, दुट्ठो = दुष्टहो, सप्तो = साँपमन्दा, खलो = असत्पुरुष मानिस, दुट्टतरो = अत्यन्त दुष्ट हुन्छ, सो सप्तो = त्यो साँपलाई, मन्त्रो सधेन = मन्त्र र ओषधिले, सम्मति = शान्त गर्न सकिन्छ, खलो = असत्पुरुष दुष्ट मानिसलाई, केन = कसले, उपसम्मति = शान्त गर्ने हो ? ॥२॥

**भावार्थः—** साँप र दुर्जन दुवै दुष्ट हुन्, साँपमन्दा पनि अत्यन्त दुष्ट असत्पुरुष नै हुन्छ, (किवभने) साँपलाई मन्त्र तथा ओषधिले शान्त गर्न सकिन्छ (तर) दुर्जन—मूर्ख असत्पुरुषलाई कुनै चीजले पनि शान्त गर्न सकिदैन ॥२॥

६९. यो बालो मञ्जति बाल्यं, पण्डितो चापि तेन सो ।

बालो च पण्डितमानी, स वे बालो ति वुच्चति ॥३॥

**शब्दार्थः—** यो बालो = जुन मूर्ख मानिसले, बाल्यं = आफू मूर्ख भएको भाव, मञ्जति = आफै जान्दछ, तेन = त्यस्तो जानेको कारणले, सो = त्यो मानिस, (बालो) चापि = (मूर्ख) भए तापनि, पण्डितो = बुद्धिमान् नै भनिन्छ, यो बालो = जुन मूर्ख मानिसले, बालो च = आफू मूर्ख—अशिक्षित भएर पनि, पण्डितमानी = आफूलाई बिद्वान्—पण्डित सम्झन्छ, सो = त्यो मानिसलाई, वे = निश्चितरूपले, बालो ति = असली मूर्ख—अशिक्षित भनेर, वुच्चति = भनिन्छ ॥३॥

**भावार्थः—** जुन मूर्खले आपनो मूर्खतालाई सम्झन्छ,  
यथार्थतालाई बुझेको हुनाले. त्यसलाई पण्डित नै भनिन्छ,  
जसले आफू मूर्ख अशिक्षित भएर पनि पण्डित सम्झन्छ,  
त्यस्तो मानिसलाई साँच्चै नै मूर्ख भनिन्छ ॥३॥

७०. मधू व मञ्ज्ञाति बालो, याव पापं न पच्चति ।

यदा च पच्चति पापं, अथ बालो दुक्खं निगच्छति ॥४॥

**शब्दार्थः—** बालो=मूर्ख मानिसले, याव=जबसम्म,  
पाप=आफूले गरेको पाप कर्मको, न पच्चति=विपाक फल  
भोग्नु पर्दैन, ताव = तवसम्म, मधू व = महजस्तो मीठो,  
मञ्ज्ञति = सम्झन्छ, यदा च = जुन बेला चाहिने, पापं =  
आफूले गरेको पाप कर्मको, पच्चति=विपाक फल भोग्नुपर्दन्छ,  
अथ = त्यो अवस्थामा, दुक्खं = दुःख-कष्ट, निगच्छति =  
पाउँदछ ॥४॥

**भावार्थः—** पापको फल भोग गर्नु न परेसम मूर्खले  
आफूले गरेको खराब कामलाई महजस्तो ठान्दछ तर पापको  
फल भोग्नु पर्दा दुखित हुन्छ ॥४॥

७१. न साधु बलवा, बालो, सहसा विन्दते धनं ।

कायस्स भेदा दुष्पञ्जो, निरयं सोपपज्जति ॥५॥

**शब्दार्थः—** बालो=अज्ञानी-मूर्ख मानिस. बलवा=  
बलवान् शक्तिसम्पन्न हुने, न साधु = ठीक छैन, सहसा =  
जबर्जस्ती गरेर, धनं = अर्काको धन, विन्दते = खोसेर लिन  
सक्छ, दुष्पञ्जो=दुष्ट बुद्धि भएको, सो बालो=त्यो अज्ञानी

मूर्ख मानिस, कायस्स भेदा=मरण भएर, परं=पछि, निरयं=नरकमा, उपपञ्जति=उत्पन्न हुन्छ ॥५॥

**भावार्थः—**अज्ञानी मूर्ख मानिस बलवान शक्तिसम्पन्न हुनु ठीक छैन, त्यसले अर्काको धन—सम्पत्ति जबजंस्ती लोसेर लिन सक्छ, अज्ञानी—दुर्बुद्धि भएको त्यो मूर्ख मानिस मृत्यु भएपछि (सोकै) नरकमा उत्पन्न हुन्छ ॥५॥

७२. घरे दुट्टो च मूसिको, बने दुट्टो च बानरो ।

सकुणे दुट्टो च काको, नरे दुट्टो च ब्राह्मणो ॥६॥

**शब्दार्थः—**घरे=घरमा, दुट्टो च=दुष्टचाहि, मूसिको =मूसा हो, बने=जङ्गलमा, दुट्टो च=दुष्टचाहि, बानरो=बाँदर हो, सकुणे=चराहरूमा, दुट्टो च=दुष्टचाहि, काको=काग हो, नरे=मानिसमा, दुट्टो च = दुष्टचाहि, ब्राह्मणो=ब्राह्मण-पण्डा हो ॥६॥

**भावार्थः—**घरको दुष्ट मूसा, बन—जङ्गलको दुष्ट बाँदर, चरामा दुष्ट काग र मानिसमा दुष्ट ब्राह्मण-पण्डा हो ॥६॥

७३. दीधा जागरतो रत्ति, दीधं सन्तस्स योजनं ।

दीधो बालानं संलारो, सद्भ्यं अविजानतं ॥७॥

**शब्दार्थः—**जागरतो=(रातमा) जागिरहने मानिसलाई, रत्ति=रात, दीधा=लामो हुन्छ, सन्तस्स=थाकेको मानिसलाई, योजनं=एक योजन भए तापनि, दीधं=लामो हुन्छ, सद्भ्यं=सत्पुरुषहरूको धर्मलाई, अविजानतं=नजा-

(४५)

नेका, बालानं = मूर्खं - असत्पुरुषहरूलाई, संसारो = यो संसार  
पनि, दीघो = अत्यन्त लामोजस्तो लाग्छ ॥७॥

भावार्थः— राति निद्रा नलागेकोलाई रात लामोजस्तो  
लाग्छ थाकेको मानिसलाई, एक योजन पनि लामोजस्तो  
लाग्छ, त्यस्ते सत्पुरुषहरूको सद्धर्म न जानेको अज्ञानी मूर्खलाई  
यो संसार अर्थात् जन्मदेखि मरणसम्म अत्यन्त लामोजस्तो  
लाग्छ ॥७॥

७४. तिलमत्तं परेसं व अप्पदोसठच पस्सति ।

नालिकेरम्यि सदोसं, खल जातो न पस्सति ॥८॥

शब्दार्थः— खलजातो = दुष्ट-असत्पुरुषले, परेसं =  
अकाकी, तिलमत्तं = तिलभर भएको, अप्पदोसठच = अलि-  
कति दोषलाई पनि, पस्सति = देखिन्छ, सदोसं = आफ्नो  
दोषलाई, नालिकेरम्यि = नरिवलजत्रो भए तापनि, न पस्सति  
= देख्दैन ॥८॥

भावार्थः— असत्पुरुष दुजन्तले तिलजत्रो अकाकी सानो  
दोष पनि देख्दछ, आफ्नो दोष नरिवलजत्रो ठूलो भए तापनि  
देख्दैन ॥८॥

७५. नत्तदोसं परे जञ्चा, जञ्चा दीसं परत्त तु ।

गुह्ये कुम्भो व अञ्जानि, परदोसठच नमख्ये ॥९॥

शब्दार्थः— पण्डितो = ज्ञानी बुद्धिमानले, अत्तदोसं =  
आफ्नो दोष, परे = अरूपलाई, न जञ्चा = जनाउनुहुन्न, परस्तु  
तु = अकाकी चाहिँ, दीसं = दोषलाई, जञ्चा = जानिरास्तु

पर्दछ, (किमिव=जस्तो कि) कुम्मो=कछुवाले, अङ्गानि=हात-खुटा आदि आफ्नो अङ्ग, गुह्ये इव=लुकाएको जस्तो, अत्तदोसं=आफ्नो दोषलाई, गुह्ये=लुकाउनु पछं, परदोसंच=अकाको दोषचाहिं, लक्खये=जावीकन रूयालराख्नु-पर्दछ ॥६॥

**भावार्थः—** कछुवाले आफ्नो हात-खुटा आदि अङ्ग-प्रत्यङ्ग लुकाइराखेजस्तै, पण्डित-ज्ञानी मानिसले आपनो दोष अकलिलाई प्रकाश गर्नुहोश, अकाको दोषचाहिं रूयाल गर्नु पर्दछ ॥६॥

७६. पण्डितस्स पसंसाय, दण्डो बालेन दीयते ।

पण्डितो पण्डितेनेव, बण्णितो व सुबण्णितो ॥१०॥

**शब्दार्थः—** बालेत=दुष्ट-असत्पुरुषले, पण्डितस्स=ज्ञावी-पण्डितलाई, पसंसाय=प्रशंसा गन्यो भने, दण्डो=सजायें, दीयते=दिएको जस्तो हुन्छ, पण्डितं=ज्ञानी-पण्डितलाई, पण्डितेनेव=ज्ञानी विद्वान् मानिसद्वारा नै, बण्णितो=प्रशंसा गन्यो भने, सुबण्णितो=राम्रशी प्रशंसा गरेको हुन्छ ॥१०॥

**भावार्थः—** दुष्ट-असत्पुरुषके पण्डित मानिसको गुण बर्णन गरे तापनि त्यसलाई दण्ड-सजायें दिएको हुन्छ, पण्डितलाई विद्वान्-पण्डितले नै प्रशंसा गरेको खण्डमा राम्रो प्रशंसा हुन सक्छ ॥१०॥

७७. सुधूं अत्थेन गण्हेय्य, यज्वं अञ्जलि कस्मुना ।

छन्दानुवाचितया भूलहं, यथाभूतेन पण्डितं ॥११॥

(४७)

शब्दार्थः— लुधं = लोभी मानिसलाई, अथेन = चीज वस्तु-रूपया-पैसा दिएर, गणहेय्य = आपनो वशमा राख्नुपर्छ, थधं = अभिमानि कडा स्वभाव भएकोलाई, अञ्जलिकमुना = बिन्तीभाव गरी, गणहेय्य = आपनो वशमा पार्नुपर्छ, मूल्ह = मूर्खलाई, छन्दानुवत्तिया = त्यसको इच्छानुसार गई, गणहेय्य = आपनो वशमा राख्नुपर्छ, पण्डितं = विद्वान्-पण्डितलाई, यथाभूतेन = वास्तविक कुरामात्र गर्ने सत्यवादी भई, गणहेय्य = आपनो वशमा राख्नुपर्दछ ॥११॥

भावार्थः— लोभी मानिसलाई चीज-वस्तु धन-सम्पत्ति अलि-अलि दिएर, अभिमानी कडा स्वभाव भएकोलाई बिन्तीभाव गरी, मूर्ख हठीलाई त्यसको इच्छानुसार गई, पण्डित-ज्ञानी मानिसलाई यद्यार्थ सत्य कुरा देखाई अपनो वशमा पार्नुपर्छ ॥११॥

Dhamma ★ Digital

#### ४. मित्र कण्डो (मित्र काण्ड)

७८. हितकरो परो बन्धु, बन्धुपि अहितो परो ।

अहितो देहजो व्याधि, हितं अरञ्जामोसधं ॥११॥

शब्दार्थः— हितकरो = (आफूलाई) हित-उपकार गर्ने, परोपि = अर्को भए तापनि, बन्धु = नाता-कुटुम्ब सम्झनु पर्छ, अहितो = (आफूलाई) हित-उपकार नगर्ने, बन्धु अपि =

(४८)

आपनो नाता-कुटुम्ब भए तापनि, परो = अरु नै हुनेछ, व्याधि=रोग-बिमारी, देहजो=(आफूलाई) हित-उपकार गर्दैन, ओसध=ओषधि, अरञ्जं=टाढा बन-जङ्गलमा उत्पन्न भए तापनि, हितं=(हामीलाई) हित हुन्छ ॥१॥

**भावार्थः**— अर्को भए तापनि आफूलाई हित गर्नेलाई आपनो नाता-कुटुम्बु नै सम्झनुपछं, (आपनो) नाता-कुटुम्ब भए तापनि आफूलाई अहित गर्नेलाई अरु मानिस नै सम्झनु पछं, आपनो शरीरबाट निस्केको रोगले आफूलाई दुःख-कष्ट दिन्छ, टाढा बन-जङ्गलमा भएका जडी-बूटी ओषधिहरूले आफूलाई हित गर्छन् ॥१॥

७६. परोक्षे गुणहन्तारं, पञ्चक्षे पियवादिनं ।

वज्जेय्य तादिसं मित्तं, विसकुम्भे यथामधुं ॥२॥

**शब्दार्थः**— परोक्षे = पछाडि, गुणहन्तारं = निन्दा उपहास गर्ने, पञ्चक्षे=अगाडि, पियवादिनं = प्यारो कुरा गर्ने, तादिस=त्यस्तो, मित्तं=साथीलाई, विसकुम्भे=गाग्रोमा विष भएको, मधुं यथा=महलाई, जस्तो, वज्जेय्य=त्याग गर्नुपछं ॥२॥

**भावार्थः**— आपनो अगाडि मात्र प्रिय वचन भन्ने, पछाडि निन्दा-उपहास गर्ने साथीलाई गाग्रोमा विष भएको महलाई जस्तै त्याग गर्नुपर्दछ ॥२॥

८०. धन हीने खजे मित्तं, पुसदारा सहोदरा ।

धनवन्ती व सेवन्ति, धनं लोके महासका ॥३॥

**शब्दार्थः—** धनहीने=धन-सम्पत्ति नभएपछि, मित्तो =आपनो साथीले, चजे=छोड़च, पुत्तदारा = छोराछोरी, स्वास्नीहरूले (र), सहोदरा=दाजुभाईहरूले पनि, चजन्ति =छोड़चन्, धनवन्ते व=धन भएकालाई मात्र, सेवन्ति=सेवा-सत्कार गछंन्, (तस्मा = त्यस कारण), धनं=धन (भनेको), लोके = यो संसारमा, महासखा = ठूलो साथी हो ॥३॥

**भावार्थः—** आफूसंन धन नभएमा नाता-कुटुम्ब इष्टमित्र, छोराछरी, दाजुभाईहरूले छोडेख जान्छन्, धन भएकोलाई मात्र सेवन गछंन्, त्यसकारण धन-सम्पत्ति भनेको यस लोकमा ठूलो साथी जस्तै नै हो ॥३॥

८१. जानेय पेसने भच्चं, बन्धवापि भयागते ।

अप्पकासु तथा मित्तं, दारच्च विभवक्खये ॥४॥

**शब्दार्थः—** (लोके=यो संसारमा) भच्चं = नोकरलाई, पेसने = काम अहाई, जानेय = (कस्तो छ भनी) बुझनुपर्छ, बन्धवापि = आपवो नाता-कुटुम्बलाई पनि, भयागते=भयत्राश आएको बखतमा, जानेय=(कस्तो छ भनी) जान्नुपर्छ, तथा = त्यस्तै, मित्तं = साथीलाई, अप्पकासु = निर्धन मएको अवस्थामा, जानेय= (राङ्गो छ-छैन) बुझनुपर्छ, दारच्च=आपनो स्वास्नीलाई पनि, विभवक्खये=भवभौग सम्पत्ति क्षीण हुँदै आएको समयमा, जानेय=(यस्तो छ भनी) बुझनुपर्दछ ॥४॥

**भावार्थः**— जोकरलाई काम गराई, नाता-कुटुम्बलाई संकष्ट, भय, विपत्ति परेको बस्तमा, साथीलाई आफूसँग धन-सम्पत्ति नभएको अवस्थामा, स्वास्थीलाई आप्चो भव-भोग सम्पत्ति क्षीण भै रहेको अवस्थामा (राङ्रो छ-छैन भन्ने कुरा) जान्नु र बुझ्नुपर्दछ ॥४॥

८२. सो बन्धु यो हिते युत्तो, पितरो होति पोसको ।

तं मित्तं यत्थ विस्सासो, सा भरिया र निबुति ॥५॥

**शब्दार्थः**— यो = जुन मानिस्, हिते = अर्काको हित गर्नेको लागि, युत्तो=लागिरहन्छ, सो=त्यो मानिस्, बन्धु=नाता-कुटुम्ब हुन्छ, यो=जसले, पोसको=पालन-पोषण गर्ने, होति=हुन्छ, सो=त्यो मानिस्, पितरो = आमाकाबुसमान हुन्छ, यत्थ=जुन मानिसमा, विस्सासो=विश्वास राख्नु हुन्छ, तं=त्यो, मित्तं = साथी हुन्छ, यत्थ = जुन आइमाईमा, निबुति=चित्तको शान्तिभाव हुन्छ, सा=ती आइमाई, भरिया=राङ्रो स्वास्त्री हुन्छे ॥५॥

**भावार्थः**—जो आफूलाई हित गर्नेमा लागिरहन्छ, त्यो असल नाता-कुटुम्ब हुन्छ, जसले आफूलाई पालन-पोषण गरिरहन्छ त्यो असल आमा बाबुजस्तै हुन्छ, जुन मानिसंसित आप्चो विश्वास हुन्छ त्यो मानिस असल साथी हुन्छ, चित्तमा शान्ति र सम्प्तोष भएकी आईमाई नै आप्नो असल स्वास्त्री हुन्छे ॥५॥

(५१)

८३. न विस्ससे अमित्तस्स, मित्ते चापि न विस्ससे ।

कदाचि कूपिते मित्ते, सब्बदोसं पकासये ॥६॥

शब्दार्थः— अमित्तस्स=अमित्र (शत्रु लाई), न विस्ससे विश्वास नगर्न्, मित्ते चापि= साथीलाई पनि, न विस्ससे= विश्वास नगर्न्, कदाचि = कुनै बखतमा, मित्ते = साथी, कूपिते= रिसायो भने, सब्बदोसं = (आफ्नो) सबै दोष, पकासये=प्रकाश गरिदिनेछ ॥६॥

भावार्थः— मित्रता नभएको शत्रुलाई विश्वास नगर्न्, मित्रलाई पनि विश्वास नगर्न्, मित्र रिसाएको कुनै बखतमा आफ्नो सबै दोष प्रकाश गरिदिनेछ ॥६॥

८४. एक दुट्ठञ्च यो मित्तं, पुन सन्धितुमिच्छति ।

सो मच्चुं उपगण्हाति, गब्भी अस्सतरी यथा ॥७॥

शब्दार्थः— यो= जसले, एक=एकपटक, दुट्ठञ्च= रिसाइ सकेको, मित्तं= साथीलाई, पुन = फेरि, सन्धितं= सम्बन्ध राख्न, इच्छति = चाहन्छ, सो = त्यसले, गब्भी= गर्भवती, अस्सतरी यथा = अश्वतरी घोडीजस्तो, मच्चुं= मृत्युलाई, उपग्न्हाति = नजीकमा ल्याउनेछ (प्राणत्याग गर्नु पर्नेछ) ॥७॥

भावार्थः— जसले एकपटक रिसाइसकेको मित्रसँग फेरि मित्रता गनं चाहन्छ, त्यसले गर्भवती अश्वतरी—घोडी जस्तो मृत्युलाई बोलाए समान हुन्छ ॥७॥

८५. वहे अमित्तं खन्धेन, याव कालो अनागती ।  
तमे व आगते काले, सेले भिन्दे घटं यथा ॥८॥

**शब्दार्थः—** याव=जहिलेसम्म, कालं=आफूले ठानेको समय, अनागतो=आउँदैन, तव=त्यस बेलासम्म, अमित्तं=शत्रुलाई, खन्धेन = पीठमा राखी, वहे = बोकिरहनुपछं, काले=(योग्य) समय, आगते=आएपछि, तमेव=त्यस शत्रु लाई नै, सेले=दुंगामाथि, घटं=गाय्रो, भिन्दे यथा=पछारिकम फोडेको (जस्तो), भिन्दे=फोडनुपछं ॥८॥

**भावार्थः—** जहिलेसम्म आफूले चिताएको समय आउँदैन त्यसबेलासम्म शत्रुलाई पीठमा राखी बोयिरहनुपछं, (सुयोग्य) समय आएपछि त्यसलाई दुंगामा गाय्रो पछारे छै पछार्नुपछं ॥८॥

८६. इणसेसो अग्गिसेसो सत्तुसेसो तथेव च ।

पुनर्पुनं विवड्ढन्ति, तस्मा सेसं न कारये ॥९॥

**शब्दार्थः—** इणसेसो=कजाँ बाँकी हुने, अग्गिसेसो=आगो बाँको हुने, तथेव = त्यस्तै प्रकारले, सत्तुसेसो=शत्रु बाँकी रहने, पुनर्पुनं = बारंबार, विवड्ढन्ति = बढेर जान्छ, तस्मा = त्यस कारणले, सेसं = बाँको, न कारये=नगर्नु ॥९॥

**भावार्थः—** ऋण-शेष, आगो-शेष शत्रु-शेष त्यस्तै नै हुने, यी शेषहरू बारम्बार बढेर जाने हुनाले यिनीहरूलाई शेष राख्नुहुन्त ॥९॥

(५३)

द७. पदुमं व मुखं यस्स, वाचा चन्दन सीतलं ।  
तादिसं नोपसेवेय, हृदयेसु हलाहलं ॥१०॥

**शब्दार्थः—** यस्स=जसको, मुखं=मुख, पदुमं व=कमलको फूल जस्तै शोभित हुन्छ, वाचा=बोलीवचन, चन्दन सीतलं = श्रीखण्ड जस्तो शीतल हुन्छ, हृदयेसु = हृदयमा, हलाहलं = हलाहल विषजस्तो हुन्छ, तादिसं = त्यस्तो (मानिसको), नोपसेवेय=संगत नगर्नु ॥१०॥

**भावार्थः—** जुन मानिसको मुख कमलको फूलजस्तै हुन्छ, बोलीवचन श्रीखण्डजस्तो शीतल हुन्छ (त्यस्तो भए तापनि) जसको हृदयमा हलाहल विष भरी रहन्छ त्यस्तो मानिसको संगत नगर्नु ॥१०॥

द८. नसेवे फरुसं सार्मि, न च सेवेय मच्छर्दि ।  
ततो अपगण्हं सार्मि, नेव निगाहितं ततो ॥११॥

**शब्दार्थः—** फरुसं=कडा वचन बोल्ने, सार्मि=मालिक, न सेवे=सेवन नगर्नु, ततो = त्योभन्दा, मच्छर्दि = कपटी अर्थात् लोभी, सार्मि= मालिक, न च सेवेय=सेवन नगर्नु, ततो=त्यसभन्दा पनि, अपगण्हं=बकस-इनाम दिन नजान्ने, सार्मि=मालिक, नसेवेय = सेवा नगर्नु, ततो = त्यसभन्दा पनि, निगाहितं=निन्दा, अपत्यार गरी आफूलाई दबाउने, सार्मि=मालिकको, न सेवेय=सेव नगर्नु ॥११॥

**भावार्थः—** कडा वचनले गाली गर्ने मालिकको,

त्यसभन्दा लोभी कपटी मालिकको, त्योभन्दा पनि बेला-  
बहातमा इनाम दिन नजान्ने मालिकको, फेरि त्यो भन्दा  
पनि निन्दा र अपत्यार गरी आफूलाई दुःख-कष्ट मात्र  
दिइचहने मालिकको सेवा कहिल्ये पनि नगर्नु ॥११॥

८९. सिङ्गी पञ्चाहृत्येन, बज्जेस सतेन वाजिनं ।

हृत्य दन्ति सहस्सेन, देस वागेन दुजनं ॥१२॥

**शब्दार्थः—** सिङ्गी = सिंग भएको प्राणीसंग, पञ्चाहृ-  
सहत्येन = पचास हातटाढादेखि, बज्जे = अलग हुनुपछं,  
वाजिनं = जङ्गली घोडासेंब, सतेन = एक सय हात टाढादेखि,  
बज्जे = अलग भै रहनुपछं, दन्ति = दाहा भएको, हृत्य =  
हातीसंग, सहस्सेन = एक हजार हात टाढादेखि नै, बज्जे =  
अलग हुनुपछं, दुजनं = दुर्जसंग, देस वागेन = त्यो देश नै  
त्याग गरीकन, बज्जे = अलग रहनुपदेश ॥१२॥

**भावार्थः—** सिंग भएका प्राणीहरूसंग पचास हात  
टाढा, जङ्गली घोडासंग एकसय हात, दाहा भएको हाती-  
संग एक हजार हात र दुर्जनसंग त्यो भएको देश नै त्यगी  
अलग रहनु पछ ॥१२॥

९०. कुदेसञ्च कुमितञ्च, कुकुलञ्च कुवान्धवं ।

कुदारञ्च कुवासञ्च, दूरतो परिवर्जये ॥१३॥

**शब्दार्थः—** कुदेसञ्च = वराङ्गो देशलाई, कुमितञ्च =  
वराङ्गो साथीलाई, कुकुलञ्च = वराङ्गो कुलवंशलाई, कुवान्धवं

(५५)

=नराम्रो नाता-कुटुम्बकलाई, कुदारच्च=नराम्री स्वास्नी-  
लाई र कुदासच्च= नराम्रो नोकरलाई, दूरतो = टाढादेखि,  
परिवज्जे=त्याग गर्नुपर्दछ ॥१३॥

भावार्थः— नराम्रो देश, नराम्री साथी, नराम्रो  
नाता-कुटुम्ब, नराम्री स्वास्नी, नराम्रो नोकर-चाकरसंग  
टाढे रहनुपर्दछ ॥१३॥

६१. रोगातुरे च दुष्प्रियव्यये, व्यसने सत्तुविग्गहे ।

राजद्वारे सुसाने च, ये तिद्वन्ति सुमित्तका ॥१४॥

शब्दार्थः— ये (सखा)=जुन साथीहरू, रोगातुरे च=  
रोगी भईकन आतुर भइरहेको अवस्थामा, दुष्प्रियव्यये=  
अनिकालको समयमा, सत्तुविग्गहे = शत्रुसंग क्षण भयको  
बखतमा, राजद्वारे च = राजद्वार (न्यायालय) जानु परेको  
बखतमा, सुसाने च=शमशान जाने बखतमा पनि, तिद्वन्ति=  
आफूसंग-संग रहन्छ, ये (सखा)= त्यै साथीहरू, सुमित्तका  
=राम्रा साथीभाइहरू हुन् ॥१४॥

भावार्थः— जुन साथीहरू (आफू) रोगले गर्दा आतुर  
भईरहेको समयमा, अनिकाल भइरहेको समयमा, आफूलाई  
ठूलो दुःख-कष्ट भईरहेको समयमा, शत्रुसंग लडाइ गर्नुपन्ते  
समयमा, राजाको डोकामा जाने बेलामा र मसान जानुपन्ते  
बेलामा आफ्नो साथ छोड्दैनन् ती साथीहरू राम्रा असल  
साथीहरू हुन् ॥१४॥

(५६)

६२. सीतवाचो बहुमित्तो, फर्से अप्पमित्तको ।

उपमा एत्थ आब्दं, सुरियो चन्द्रराजुनं ॥१५॥

शब्दार्थ=सीतवाचो=नरम बोलिवचन भएकोसंग  
 बहुमित्तो = घेरे साथी (हुन्छ), फर्से = बोलिवचन कडा  
 हुनेसंग, अप्पमित्तको=साथी घेरे हुँदैनन्, सुरियो चन्द्रराजुनं  
 =सूर्यराज र चन्द्रराजजस्तो, उपम= उपमा, एत्थ= यहाँ,  
 आब्दं=बुझिलिनु पर्दछ ।

भावार्थः— नरम बोलिवचन हुनेसंग घेरे साथीहरू  
 हुन्छन्, बोलिवचन कडा भएकोसंग साथीहरू कम हुन्छन्,  
 सूर्यराज र चन्द्रराज जस्तो यस विषयमा उपमा मिलाईकन  
 बुझिलिनु पर्दछ ॥१५॥



#### ५. इत्थी कण्ठो (स्त्री काण्ड)

६३. कोकिलानं सरो रूपं, नारीरूपं पतिबता ।

विज्ञारूपं अरूपानं, खमा रूपंतपस्सनं ॥१६॥

शब्दार्थः— कोकिलनं=कोइलीको, रूपं = रूप, सरो  
 = (त्यसको) स्वर हो, नारीरूपं = आइमाईको रूप,  
 पतिबता = पतिव्रता धर्म रक्षा गर्ने हो, अरूपानं = कुरूप-  
 हरूको, रूपं=रूप, विज्ञा=विद्या हो, तपस्सनं=तपस्त्री-  
 हरूको, रूपं=रूप, खमा...सहनशीलता हो ॥१६॥

(५७)

**भावार्थः—** कोइलीको रूप (त्यसको) स्वर हो आइमाईहरूको रूप पतिव्रता धर्म रक्षा गर्नु हो, कुरूपको रूप विद्या हो र ऋषि-मुनिहरूको रूप क्षमा तथा सहन-शीलता हो ॥१॥

६४. इत्थीनञ्च धनं रूपं, पुरिसानं विज्ञा धनं ।

भिक्खूनञ्च धनं सीलं, राजानं च धनं बलं ॥२॥

**शब्दार्थः—** इत्थीनं = आइमाईहरूको, धनं = धन, रूपं = रूप हो, पुरिसानं = पुरुषहरूको, धनं = धन, विद्या = (शिल्प) विद्या हो, भिक्खूनं = भिक्षुहरूको, धनं = धन, सीलं = शील-सदाचार हो, राजानं = राजाहरूको, धन = धन, बलं = पलटन हो ॥२॥

**भावार्थः—** आइमाईहरूको धन रूप, पुरुषहरूको धन विद्या, भिक्षुहरूको धन शील र राजाहरूको धन पलटन हो ॥२॥

६५. तपस्सिनो किसा सोभा थूला सोभा चतुर्पदा ।

पुरिसो विजजवा सोभा इत्थी सोभा ससामिका ॥३॥

**शब्दार्थः—** तपस्सिनो = तपस्वीहरू, किसा = दुब्लो, सोभा = सुहाउँदछन्, चतुर्पदा = चौपाया पशुहरू, थूला = मोटाएका, सोभा = सुहाउँदछन्, पुरिसो = लोग्नेमान्छे, विजजवा = शिल्पविद्यायुक्त हुनु, सोभा = सुहाउँदछ, इत्थी = आइमाई, ससामिका = लोग्ने भएकी सुहाउँच्छिन् ॥३॥

(५८)

**भावार्थः—** तपस्वीहरूलाई पातलो शरीरले शोभा दिन्छ, चौपायाहरू मोटाएमा शोभा दिन्छन्, लोग्नेमान्छेहरू विद्वान् शिल्पी भएमा शोभा दिन्छन्, आइमाईहरू लोग्ने भएमा सुहाउँछिन् ॥३॥

४६. पञ्चरत्यासु गच्छबा, सप्तरत्या धनुग्रहा ।

एक मासा सुभरिया च, अड्डमासा सिस्सा मला ॥४॥

**शब्दार्थः—** सुगच्छबा=रात्रो संगतिश, पञ्चरत्या=पाँच रातसम्म (सितार, तबला, इत्यादिबाट अलग भएपछि) मला=(आफ्नो दक्षतालाई) मुल्नु सक्छ, धनुग्रहा = धनुषवाण चलाउने विद्यामा निपुण धनुष्ठारी, सत्ता रत्या = सात रातसम्म (धनुषवाणराट अलग भएपछि) मला = मुल्न सक्छन्, सुभरिया च = अत्यन्त रात्री स्वास्नी भए तापनि, एक मासा=एक महिनासम्म (लोग्नेदेखि अलग भइरहेपछि), मला=आफ्नो लोग्ने भुलेर अर्को लोग्नेसंग जान सकिछन्, सिस्सा=शिष्यहरू, अड्डमासा = दुह हप्तासम्म गुरुदेखि अलग भएपछि, मला=सिकिराखेको विद्या भुली विद्याहा हुन सक्छन् ॥४॥

**भावार्थः—** वस्ताजले पाँच दिनसम्म सितार इत्यादि बजाएन भने, धनुषवाण चलाउन जान्नेले सात दिनसम्म धनुषवाण चलाएन भने, अत्यन्त रात्री स्वास्नी भए तापनि एक महिनासम्म आफ्ना लोग्नेसंग अलग भई भने, शिष्यहरू

(५६)

दुइ हप्तासम्म गुरुदेखि अलग भए भने आफूले सिकेका  
विद्याहरू विर्सीकिच विनाश हुन सबदछन् ॥४॥

६७. हि रमति पं, हं रमति पो ।

थी रमति पु, खु रमति धं ॥५॥

**शब्दार्थः—** हि=भैसी, पं=हिलोमा, रमति=रमाउँछ,  
हं=हाँस, पो=पोखरीमा, रमति=रमाउँछ, थी=आइमाई,  
पु=लोग्नेसंग, रमति = रमाउँछ, खु = भिक्षु, धं=धर्ममा,  
रमति=रमाउँछ ॥५॥

**भावार्थः—** भैसी हिलोमा, हाँस पोखरीमा, आइमाई  
लोग्नेसंग र भिक्षु धर्ममा रमाउँछ ॥५॥

६८. जिणमन्नं पसंसेय्य, दारं च गतयोब्बनं ।

रणापुना गतं सूरं, सस्तं च गेहमागतं ॥६॥

**शब्दार्थः—** जिणं=पुरानो, अन्नं = अन्न आदिलाई,  
पसंसेय्य=प्रशसा गर्नु, दारं च=स्वास्नी पनि, गतयोब्बनं=  
यौवन बितेकीलाई, पसंसेय्य=प्रशंसा गर्नु, रणा पुनागतं=  
लडाइँवाट फर्केको, सूरं = वीरलाई, पसंसेय्य = प्रशसा गर्नु,  
गेहमागतं=घरमा पुगिसकेको, सस्तं=धान आदि बालिलाई,  
पसंसेय्य=प्रशंसा (=बयान) गर्नु ॥६॥

**भावार्थः—** पुरानो धान आदि अन्नलाई, यौवन गएकी  
स्वास्नीनाई, युद्धबाट फर्केको बीर पुरुषलाई र धान, गहुँ इत्यादि  
घरमा आइ पुगेको बालिलाई प्रशंसा गर्नुपर्दछ ॥६॥

६६. द्वितिपतिका नारी च, भिक्षु द्वितिविहारिको ।

द्वितिपासमुक्तो पवित्र, कतमाया बहुतरा ॥७॥

**शब्दार्थः—** द्वितिपतिका = दुइ-तीन लोगने बनाइ-सकेका, नारी = आइमाई, द्वितिविहारि = दुइ-तीनबटा विहारमा बसी सकेको, भिक्षु= भिक्षु, द्वितिपासमुक्तो= दुइ-तीनपटक जालबाट छुटिसकेको, पवित्र=चरा, बहुतरा=धेरै नै, कतमाया=मायाजाल जाने हुन्छ ॥७ ।

**भावार्थः—** दुइ-तीन लोगने मानिससँग गइसकेकी आइमाई, दुइ-तीन विहारमा बसिसकेको भिक्षु, दुइ-तीन-पटक जालबाट छुटिसकेको चरा, धेरै नै मायाजाल गर्न जान्दछ ॥७॥

१००. दुज्जनं पहरा दन्ति, अमितं च अभाणिक ।

इत्थीनं व्यसनं दन्ति, रागीनं अप्पभोजना ॥८॥

**शब्दार्थः—** दुज्जनं=दुर्जनलाई, पहरा=कुटेर, दन्ति=दमन गर्नुपछं, अमितं=शत्रुलाई, अभाणिका=नबोलिकन, दन्ति = दमन गर्नुपछं, इत्थीनं = (नराङ्गी) आइमाईलाई, व्यसना...दुःख भोगाईकन, दन्ति=दमन गर्नुपछं, रागीनं=राग ज्यास्ति भएकालाई, अप्पभोजना = अलिकति भोजन दिएर, दन्ति=दमन गर्नुपर्दछ ॥८॥

**भावार्थः—** दुर्जनलाई कुटीकन, शत्रुलाई नबोलीकन, दुष्ट स्वास्नीलाई सचं नदिई दुःख भोगाईकन, राग ज्यास्ति भएकालाई भोजन कम्ति गराईकच दमन गर्नुपर्दछ ॥८॥

( ६१ )

१०१. रत्ति विना न चन्दिमा, वीचि विना न अण्णवा ।  
हुंस विना न पोक्खरणी, पति विना कञ्जा न स भे ॥६॥

शब्दार्थः— चन्दिमा=चाँद, विना=नभईकन, रत्ति=रात, न सोभे = शोभा पाउँदैन, वीचि विना = छाल नभईकन अण्णवा = समुद्र, न सोभे = शोभा हुँदैन, हुंस विना=हाँस नभएको, पोक्खरणी=पोखरी, न सोभे=शोभा हुँदैन, पति विना=लोग्ने नभएकी, कञ्जा=केटी, न सोभे=शोभा हुँदैन ॥६॥

भावार्थः— चाँदनी नभएको रात, छाल नभएको समुद्र, हाँस नभएको पोखरी, लोग्ने नभएकी केटोले शोभा पाउने छैन ॥६॥

१०२. पतिना जनितों भोगो, इत्थीया व संगोपितो ।

पुरिसो व हि पधानो, इत्थि सुत्तंव सूचिया ॥१०॥

शब्दार्थः— पतिना=लोग्नेले, भोगो=भोग सम्पत्ति, जनितो=कमाएर दिनुपछ, इत्थीया व=स्वास्नीले नै, संगोपितो=राम्रोसँग रक्षा गर्नुपछ, पुरिसो व हि=लोग्नेमान्छे नै, पधानो=श्रेष्ठ हुन्छ, इत्थी=आइमाईहरू, सूचिया=सुइको, सुत्तंव=धागोजस्तै हुन्दैन् ॥१०॥

भावार्थः— लोग्नेमानिसले भोग सम्पत्ति धन कमाईकन दिनुपछ, त्यसलाई स्वास्नीमानिसले राम्रोसँग सुरक्षा गरी राख्नुपछ । त्यस कारण लोग्नेमानिस नै प्रधाव र

उत्तम हो, आइमाई भनेको सुईमा राखेको धागोजस्त माथ  
हुन् ॥१०॥

१०३. सब्बानदी बझूगता, सब्बे कण्टकमया बना ।

सञ्चितिथियो करे पापं, लभमाने निवातके ॥११॥

**शब्दार्थः—** सब्बानदी = सबै खोलाहरू, बझूगता =  
टेढामेढा बग्छन्, सब्बे बना = सबै जङ्गल, कण्टकमया =  
काँडायुक्त हुन्छन्, सञ्चितिथियो = सबै आइमाईहरू, निवातके =  
कोही नभएको एकान्त स्थान पाए भने, पापं = पापकर्म,  
करे = गर्दछन् ॥११॥

**भावार्थः—** सबै खोलाको गति टेढोमेढो र घुमाउरो  
हुन्छ, सबै जङ्गल काँडायुक्त हुन्छ, (त्यस्तै प्रकारले) एकान्त  
गुप्त स्थान पाए भने सबै आइमाईहरूले पापकर्म गर्न  
आल्छन् ॥११॥

१०४. विवादसीली उसूय भाणिनी ।

सम्पस्स तण्ही, बहुपाक भुत्तिनी ।

अगग्नभुत्ती, परगेहवासिनी ।

नारी ज्ञे पुरासर्ति पि पुमा ॥१२॥

**शब्दार्थः—** (या नारी = जो आइमाई) विवाद  
सीलीं = छगडा गर्ने स्वभाव भएका हुन्छन्, उसूय भाणिनीं  
= टेढा बधव बोल्ने इवभ तका हुन्छिन्, सम्पस्स तण्हीं =  
देखेको पुरुषसंग कामको इच्छा गर्ने, बहुपाक भुत्तिनीं = जाना  
तरहको स्वादिष्ट कावा पकाइकाने, अगग्न भुत्तीं = अत्यन्त

उत्तम सुगन्धित चामल आदि अन्न नभई नखाने, परगेह-  
वासिनीं = अर्काको घरमा गएर बस्ने, (सा नाशी =  
त्यो स्वास्नी), पुत्त सतम्पि = सय जना छोराछोरी भएकी  
भए तापनि, पुमा = पुरुषहरूले, चजे = त्याग गर्नु  
पर्दछ ॥१२॥

**भावार्थः—** (जुन स्वास्नी) लगडा मात्र गर्ने, चुक्ली  
र टेढा कुरामात्र गर्ने, देखेको—देखेको पुरुषसँग कामको इच्छा  
गर्ने, नाना तरहको स्वादिष्ट भोजन गर्नुपर्ने, उत्तम सुगन्धित  
अग्रधान आदि अन्न नभई नखाने, अर्काको घरमा गई बस्ने,  
त्यस्ता स्वास्नीलाई छोराछोरी सयजना भई सकेकी भए  
तापनि पुरुषहरूले छाडिदिनु पर्दछ ॥१२॥

१०५. भुत्तेसु मण्डेसु, जननी व कान्तिनी ।

गुह्येसु ठानेसु भगिनी व हिरीणी ॥

कम्मेसु पत्तेसु करणी व दासिनी ॥

भयेसु मन्ती सयनेसु रम्मति ॥

रूपीसु सिक्खी कुपनेसु खन्तिनी ।

सा नारी सेट्टा ति वदन्ति पण्डिता ।

कायस्स भेदा च दिवे भवेय सा ॥१३॥

**शब्दार्थः—** (या = नारी जुन स्वास्नी) भुत्तेसु =  
भोजन गर्ने अवस्थामा, मण्डेसु = गहना लगाउने अवस्थामा,  
जननी व = आमाजस्तै कान्तिनी = खशी हुन्छे, गुह्येसु = गुप्त  
रहस्य गनुपर्ने ठाउँमा, भागिनी इव = आपनू दिदीबहिनी

(६४)

जस्तै, हिरीणी = लाज-शर्म भएकी हुन्छे, कम्मेसु = काम गर्ने समय, पत्तेसु = आएको बखतमा, दासिनी च = दासी जस्तै, करणी = गर्ने खालकी हुन्छे, भयेसु = आपत-विपत परेको बखतमा, मन्त्रिनी = सल्लाह दिने हुन्छे, सञ्चनेसु = सुल्ने समयमा, रम्मति = प्रसन्न हुने, रमण गर्ने हुन्छ, रूपिसु = शृंगार गर्नमा, सिक्खी = सिपालु हुन्छे, कुपनेसु = रिसाएकी बखतमा, खन्तिनी = सहन-शीलता भएकी हुन्छे, सा नारी = त्यो नारी (स्वास्नी) लाई, सेट्रोति = श्रेष्ठ उत्तम स्वास्नी हो भनीकन, पण्डिता = विद्वानहरूले, वर्दन्ति = भन्दछन्, सा नारी = त्यो स्त्री, कायस्स भेदा च = परलोक जाने बखतमा पनि, देवे = देवलोकमा, भवेय्य = उत्पन्न हुन्छ ॥१३॥

**भावार्थः—** खान-पान गर्ने र गहना लगाउने समयमा आफ्नू आमाले जस्तै खुशी र सन्तोष हुने, गुप्त गर्नुपर्ने ठाउँमा दिदीबहिनी जस्तै लाज मान्ने, काम गर्ने बखतमा नोकर्नी जत्तै गर्ने, आफूलाई आपद-विपद परेको बखतमा सल्लाह दिन सक्ने, सुल्ने समयमा प्रसन्न र सन्तोष हुने, राम्रोसंग शृंगार गुर्न जान्ने, रीस आएको बखतमा सहन-शील हुने, (यस्ता किसिमका) स्त्रीलाई उत्तम आइमाई भनेर विद्वान् पण्डितहरूले भन्दछन्, केरि त्यस्ती स्त्री परलोक भई भने पनि देवलोकमा गएर उत्पन्न हुन्छ ॥१३॥

**१०६. सामा मिगक्खी तनुभज्ञगत्ता ।**

**सुर सुकेसी सतपन्ति बन्ती ॥**

(६५)

गम्भीर नाभी सुवती सुसीला ।

हीने कुले जातापि विवाह्य ॥१४॥

**शब्दार्थः-** (या युवती= जुव तरुण) समा=हृष्ट-  
पुष्ट भएर पहेलो रंगकी हुन्छे, मिगकसी=मृगको जस्तै काला  
लामा आँखा हुन्छे, तनुमज्जगता=कमर पातलो हुन्छे, सुरु=  
हातीको सुँड जस्तो जाँग हुन्छे, समपत्ति दन्ती=समान बरा-  
बर सेता पंक्ति दाँत हुन्छे, गम्भीर नाभी = गहिरो परेको  
बालि हुन्छे, सुसील=राम्रो शील-स्वभाव भएकी हुन्छे, सा  
युवती=त्यो तरुणीलाई, हीनकुले=नीचकुलमा, जातापि=  
जन्म भए तापनि, विवाह्य=विवाह गर्न योग्य छ ॥१४॥

**भावार्थः-** जुन तरुणी-स्त्री हृष्ट-पुष्ट भई पहेलो  
रंग भएर शोभायमान हुन्छे, मृगकी जस्ता कालो लामा  
आँखा भएको हुन्छे, कमर पातलो भएको हुन्छे, (हातीको  
सुँड जस्तो गोल) जाँग भएकी हुन्छे । लामो कालो टल्केको  
सुन्दर केश भएकी हुन्छे, फेरि राम्रोसँग मिलेको सेता दाँतका  
पंक्ति भएकी हुन्छे, त्यो तरुणी नीच कुलमा जन्मेता पनि  
विवाह गर्न योग्य हुन्छे ॥१४॥

१०७. सरदं उतु-कालानं भरियानं रूपवति ।

जेट्टो पधानो पुत्तानं दिसानं उत्तरा दिसा ॥१५॥

**शब्दार्थः-** उतुकालानं= ऋतुहरूमा, सरदं= शरद-  
ऋतु, पत्रानं= प्रधान हुन्छे, भरियानं=स्त्रीहरूमा, रूपवति  
=अत्यन्त सुन्दरी भएकी, प्रधानं = प्रधान हुन्छे, पुत्तानं=

(६६)

छोराहरूमा, जेटो=सबभन्दा जेठो, पधानो = प्रधान हुन्छ,  
दिसानं = पूर्वादि दिशाहरूमा, उत्तरो = उत्तर दिशा,  
पधानो = (सबभन्दा) प्रधान हुन्छ ॥१५॥

भावार्थः— क्रतुमा शब्द, स्त्रीहरूला सुन्दर रूप  
भएकी, छोराहरूमा जेठो, दिशाहरूमा उत्तर दिशा प्रधान  
हुन्छ ॥१५॥

१०८. या इच्छे पुरिसं नारी, जाति जाति पुनर्पुनं ।

सामिकं अपचायेय, इन्द्रं व परिचारिका ॥१६॥

शब्दार्थः— या नारी=जुन स्त्री, जाति जाति=जन्म-  
जन्मान्तरमा, पुनर्पुनं=बारंबार, पुरिसं=पुरुष हुन, इच्छे=  
इच्छा गर्छें, सा नारी = त्यो स्त्रीले, परिचारिका = इन्द्रको  
शानीले, इन्द्रं = देवराज इन्द्रलाई, अपचायति इव = सेवा-  
सत्कार गरेजस्तै, सामिकं=आफ्नो लोग्नेलाई, अपचायेप्य=  
सेवा-टहल गर्नुपर्दछ ॥१६॥

भावार्थः— जुन स्त्रीले जन्म-जन्मान्तरमा पुरुष हुने  
इच्छा गर्छें, त्यसेले इन्द्रको राक्षीले इन्द्रलाई सेवा-टहल गरे  
जस्तै आफ्ना लोग्नेको सेवा-टहल गर्नुपर्दछ ॥१६॥

१०९. यो इच्छे पुरिसं पोसो, जाति जाति पुनर्पुनं ।

परदारं विवज्जेय, धोतापादोव कहमं ॥१७॥

शब्दार्थः— यो पोसो= जुन पुरुषले, जाति जाति=  
जन्म जन्मान्तरमा, पुनर्पुनं=बारंबार, पुरिसं= पुरुष भएर

(६७)

जन्म लिन, इच्छे = इच्छा गदंछ, सो पोसो = त्यो पुरुषले,  
परदारं = अकाङ्को स्वास्नीसेंग व्यभिचार गर्ने, धोतपादो=  
धोइसकेका खुट्टाले, कहमं इव=हिलोलाई घृणा गरेको जस्तै  
विवज्जेय्य=अलग भइकन बस्नु पदंछ ॥१७॥

भावार्थः— जुन पुरुषले जन्म-जन्मान्तरमा बारंबार  
लोग्ने मानिस भएर जन्म लिन चाहन्छ, त्यसले परस्त्रीगमन  
आदि व्यभिचारबाट, खुट्टा धोइसकेको मानिसले हिलोमा  
टेकन घृणा गरेजस्तै घृणा गर्नु पदंछ ॥१७॥

११०. अतीत योब्बनो पोसो, आनेति तिम्बरुत्थनि ।

तस्सा इस्सा न सुपति, तं पराभवतो मुखं ॥१८॥

शब्दार्थः— अतीत योब्बनो = वितिसकेको योब्बन  
भएको, पोसा = पुरुषले, तिम्बरुत्थनि = तिम्बरु फलजस्तो  
कसेर सानो स्तन (पोका) भएकी, युवति = तरुणीलाई,  
आनेति = विवाह गरी ल्याउँछ, तस्सा = त्यो तरुणीको,  
इस्सा=ईर्ष्या, न सुपति=शान्त हुँदैन, (इति तस्मा=त्यस  
कारणले) तं=त्यो बूढोले तरुणी व्याह गर्ने काम, पराभवो=  
आफू विनाश हुनेको, मुखं=हेतु हुन्छ ॥१८॥

भावार्थः— बैस वितिसकेको बूढोले तरुणी स्त्री विवाह  
गर्न्यो भन्ने, त्यो स्त्रीको (काम) ईर्ष्यालाई शान्त गर्ने  
सक्ने छैन, त्यस कारण यो काम आफ्नो विनाश हुने एउटा  
लक्षण हो ॥१८॥



(६८)

## ६. राज कण्ठो (राज काण्ड)

१११. एक यामं सये राजा, द्वियामञ्चं च पण्डितो ।  
धरावासो तियामं च, चतुयामञ्चं याचको ॥१॥

**शब्दार्थः—** राजा = राजा, एक यामं = एक पहर (रातको चार खण्डको एक खण्ड), सये=सुत्नुपर्छ, पण्डितो = विद्वान् ज्ञानो मानिस, द्वियामञ्चे च = रातको चार खण्डको दुई खण्ड, सये=सुत्नुपर्छ, धरावासो=गृहस्थ जीवन बिताउने मानिस, तियामं च = चार खण्डमा तीन खण्ड, सये=सुत्नुपर्छ, याचको=भीख मंगा (भिखारी) याचकले, चतुयामं = रातको चारौं खण्ड, सये = सुते तापनि केही हानि छैन ॥१॥

**भावार्थः—** जाराहरू एक याम मात्र सुत्नु, विद्वानहरू दुइ याम सुत्नु, गृहस्थ घरबार चलाउने मानिस तीन याम सुत्नु. याचक-भिख मंगा-भिक्षुकहरू चारै याम सुते तापनि केही बाधा हुनेछैन ।

११२. धनवा सुतवा राजा नदी वेज्जो तथा इमे ।  
पञ्च यत्थ न जिज्ञन्ति, न तत्थ विवसं वसे ॥२॥

**शब्दार्थः—** यत्थ = जुन ठाउँमा, धनवा = धनाढ्य साहुमहाजनहरू, राजा=राजा, नदी=खोला, तथा=त्यस प्रकार, वेज्जो=वैद्य, इमे पञ्च=यी पञ्च जना, न जिज्ञन्ति

(६६)

=हुँदैन्, तत्थ= त्यहीं, दिवसं= एक दिन पनि, नवसे= नवस्तु ॥२॥

**भावार्थः**— जुन ठाउंमा धनवान व्यक्तिहरू, जाववाव पण्डितहरू, राष्ट्रलाई शासन गर्ने राजा, सोला-नाला र बैद्य यिनी पाँप व्यक्तिहरू हुन्न, त्यस्तो ठाउंमा एक दिन पनि बस्तु हुन्न ॥२॥

११३. यस्मि पदेसे न मानो, न पेमं न च बाव्यया ।

न च विज्ञागमो कोषि, न तत्थ दिवसं वसे ॥३॥

**शब्दार्थः**— यस्मि पदेसे= जुन प्रदेशमा, न मानो= आफूलाई मान हुँदैन, न पेमं = प्यारो गर्ने कोहो हुँदैन, कोषि=कोही एउटा, न च विज्ञागमो=आफूले सिकेर लिने शिल्पविद्या हुँदैन, तत्थ देसे=त्यो देशमा, दिवसं=एक दिन पनि, च वसे=नवस्तु ॥३॥

**भावार्थः**— जुन देशमा आफूलाई मान-आदर हुन्न, आफूलाई प्यारो गर्ने कोही चाता-कुटुम्बहरू हुन्नन्, केही एउटा आफूले सिकेर लिने शिल्प-विद्या हुँदैन, त्यस्तो देशमा एक दिन पनि न बस्तु ॥३॥

११४. अपुतकं घरं सुञ्जां, रहुं सुञ्जां अराजकं ।

असिष्पस्त सुञ्जं सुञ्जां, सञ्ज सुञ्जां दलिहतं ॥४॥

**शब्दार्थः**— (सोके=यो संसारमा) अपुतकं=छोरा-छोरो नभएको, घरं=घर, सुञ्जं=शून्य हुन्छ, अराजकं=

राजा नभएको, रटुं = राष्ट्र, सुञ्जं = शून्य हुन्छ, असिष्पस्स = शिल्प नजानेकोलाई, मुख = मुख, सुञ्जं = शून्य हुन्छ, दलिहतं = गरीब-दरिद्रलाई, सबै सुञ्जं = सबै शून्य हुन्छ ॥४॥

**भावार्थः—** सन्तान नभएको घर शून्य हुन्छ, शिल्प—विद्या नजानेकोलाई मुख शून्य हुन्छ, गरीब दरिद्रलाई सबै चोज शून्य हुन्छ ॥४॥

११५. धनमिच्छे वाणिज्जेय्य, विज्ञामिच्छे भजे सुतं ।

पुरामिच्छे तरुणीत्यि, राजामच्चं वसं गमे ॥५॥

**शब्दार्थः—** (लोके=यो संसारमा), धनं = धन, इच्छे = चाहियो भने, वाणिज्जेय्य = व्यापार गर्नुपर्दछ, विज्ञा = विद्या, इच्छे = चाहियो भने, सुतं = पण्डित जनको, भजे = सत्संगत गर्नुपर्दछ, पुत्तं = छोरा-छोरीको, इच्छे = इच्छा गरियो भने, तरुणीत्यि = तरुणी आइमाईसंग, बसे = सहवास गर्नुपर्दछ, राजामच्चं = राजाको मन्त्री हुन, इच्छे = चाहियो भने, वसं गमे = राजाको वशमा जानुपर्दछ ॥५॥

**भावार्थः—** धन कमउनु इच्छा छ भने व्यापार गर्नु, विद्या सिक्न इच्छा छ भने विद्वान्-पण्डितहरूको सेवन गर्नु, छोरा-छोरी चाहियो भने तरुणी स्त्रीसंग बस्नु र राजाको मन्त्री हुन इच्छा छ भने राजाको वशमा परी चाकशी गर्नु पर्दछ ॥५॥

(७१)

११६. नद्वी यति असन्तुद्वो, सन्तुद्वोव महीपति ।  
लज्जा च गणिका नद्वा, निल्लज्जा कुलधीतिका ॥६॥

**शब्दार्थः—** यति = ऋषि मुनिहरू, असन्तुद्वो = असन्तोषी भए भने, नद्वो=वाशिन्द्र, महीपति=राजा पनि, सन्तुद्वो=संतोषी भए भने, नद्वो=नाशिन्द्र, गणिका=वेश्या, लज्जा=शर्माएकी भई भने, नद्वा=नाशिन्द्रन्, कुलधीतिका च=कुल-पुत्रीहरू पनि, निल्लज्जा=लाजशरम नभएका भए भने, नद्वा=नाशिन्द्रन् ॥६॥

**भावार्थः—** ऋषि-मुनिहरू असन्तोषी भए भने नाश हुन्द्वन्, सन्तोषी राजा नाश हुन्द्वन्, लाज-शरम भएको वेश्याहरू नाशिन्द्रन्, लाज-शरम नभएका कुल-पुत्रीहरू नाशिन्द्रन् ॥६॥

११७. पक्षीनं बलमाकासे, मच्छानमुदके बलं ।

दुर्बलस्स बलं राजा, कुमारानं रुदं बलं ॥७॥

**शब्दार्थः—** पक्षीनं=चराहरूको, बलं=बल, आकासे =आकाशमा छ, मच्छानं=माछाका, बलं = बल, उदके=पानीमा छ, दुर्बलानं= बल नभएका माविसका, बलं=बल, राजा=राजा हुन्, कुमारानं=केटा-केटीहरूका, बलं=बल, रुदं=रुनु हो ॥७॥

**भावार्थः—** चराहरूको बल आकाशमा, माछाको बल पानीमा, दुर्बल माविसको बल राजा च केटाकेटीहरूको बल रुनु हो ॥७॥

(७२)

१२८. खमा जागरि युद्धानं, संविभागो दयिक्षणं ।

नायकस्स गुणा एते, इच्छितब्बं सतं गुणं ॥८॥

**शब्दार्थः—** खमा = क्षमा गर्ने, जागरिथ = जागृत रहने, उट्टानं = कोशिश गर्ने, संविभागो = समान-बराबर गरी भाग लगाउने, दया = दया-कर्षणा राखने, इक्षणा = पक्षपात नगरीकन सबैलाई एक दृष्टिले हेर्ने, एते = यी छः वटा, नायकस्स = नायक हुने मानिसको, गुणा = गुण हुन्, सतं = सत्पुरुषले, इच्छितब्बं = चाह गर्नु पर्ने, गुणं = गुण हो ॥८॥

**भावार्थः—** क्षमाशील हुने, जागृत रहने, कोशिश गर्ने, बराबर गरीकन बाँडिदिने, दया = अनुकर्षणा राखने, पक्षपाति नभईकन सबैलाई समान दृष्टिले हेर्ने, यी छः वटा अगुवा हुने मानिसका गुण हुन्, यी गुण सत्पुरुषहरूले इच्छा गर्नुपर्दछ ॥८॥

११६. सर्कि बदन्ति राजानो, सर्कि समण—ब्राह्मणा ।

सर्कि सप्तुरिसो लोके, एस धम्मो सनन्तनो ॥९॥

**शब्दार्थः—** (लोके = यो संसारमा) राजानो = राजाहरूले, सर्कि = एकपटक, समण—ब्राह्मण = ब्राह्मणहरूले पनि, सर्कि = एकपटकमात्र, बदन्ति = भन्दछन्, एसो धम्मो = यो धर्म, सनन्तनो = आदिकालदेखि नै चलिआएको हो ॥९॥

**भावार्थः—** यो संसारमा राजाहरूले एकफेर मात्र भन्दछन्, श्रमण ब्राह्मणहरूले पनि एकपटक मात्र भन्दछन्,

(७३)

सत्पुरुषले पनि एकेपटक मात्र भन्दछन्, यो नियम आदिकाल-  
बैखि नै चलिआएको हो ॥६॥

१२०. अलसो गिही कामभोगो न साधु ।

असञ्जातो पञ्चजितो न साधु ॥

राजा न साधु अनिसम्मकारी ।

यो पण्डितो कोष्ठनो तं न साधु ॥१०॥

**शब्दार्थः**— (लोके=यो संसारमा), अलसो=अल्पो  
हुने, कामभोगी = का-सुख अनुभव गर्ने, गिही = गृहस्थ  
मानिस, न साधु=राम्रो छैनन्, असञ्जतो=आपनो इन्द्रियादि  
संयम नभएको, पञ्चजितो = प्रञ्चजित-साधु सन्तहरू, न  
साधु=राम्रो छैन, अनिसम्मकारी= राम्रोसंग शोच-विचार  
नगर्ने राजा= राजा, न साधु= राम्रो छैन, पण्डितो=ज्ञानी  
विद्वान्-मानिस, कोष्ठनो = क्रोधी हुने, तं = त्यो स्वभाव,  
न साधु=राम्रो छैन ॥१०॥

**भावार्थः**— अल्पी भएर काम-भोगमात्र एरो हिँड्ने  
गृहस्थ, आपनो चक्षुरादि इन्द्रिय संयम नभएको प्रञ्चजित-  
भिक्षु, राम्रोसंग शोच-विचार नगरी काम गर्ने राजा र क्रोधी  
विद्वान्-पण्डित मानिसलाई कहिले पनि हित हुनेछैन । १०॥

१२१. बहू यत्थ नेत्तारो, सब्बे पण्डितमानिनो ।

सब्बे महत्त्वयिष्ठन्ति, तेसं कम्मं विनस्सति ॥११॥

**शब्दार्थः**— यत्थ=जुब ठाउँमा, नेत्तारो=अगुवा हुने  
मानिसहरू, बहू=बेरे हुन्दछन्, सब्बे = सबै जना, पण्डित-

(७४)

आनिनो = म विद्वान् हुँ भनी अभिमान गर्छन्, सबै = सबै जना, महन्तं = ठूलो हुन, इच्छन्ति = इच्छा गर्छन्, तेसं = तिनीहरूको, कम्म = काम, विनस्सति = विनाश हुन्छ ॥११॥

भावार्थः— जुन ठाउंमा नायक-अगुवा हुने माचिस घेरे हुन्छन्, केरि तिनीहरू सबै आफूलाई म पण्डित हुँ भन्ने अभिमान गर्ने हुन्छन्, सबै जना ठूला हुन चाहन्छन् तिनीहरूको काम विनाश हुन्छ ॥११॥

१२२. आयं खयं सयं जञ्जा, राजा सयं कताकतं ।

निगहे निगहेतब्बं, पगहे पगहारहं ॥१२॥

शब्दार्थः— राजा = राजाले, आयं = आम्दानी, खयं = खचं, सयं = आफैले, जञ्जा = जानि राख्नुपर्दछ, कता-कतं = आफनो सेवकहरूले काम गरेको वा नगरेको, सयं = आफैले, जञ्जा = जानि राख्नुपर्दछ, निगहे = दण्ड दिव योग्यहरूलाई, निगहेतब्बं = दण्ड दिनुपछं, पगहे पगहारहं = बक्सिस दिन योग्यहरूलाई, पगहे = बक्सिस दिनु-पर्दछ ॥१२॥

भावार्थः— राजाहरूले आफैले आम्दानी खचं जान्नु-पर्दछ आफैले नै सेवकहरूले (राङ्रोसित) काम गरे वा बगरेको बुझ्नुपर्दछ, दण्ड दिनुयोग्य माचिसलाई दण्ड दिनुपछं, बक्सिस दिन योग्य व्यक्तिलाई बक्सित पनि दिनु-पर्दछ ॥१२॥

(७५)

१२३. पिट्ठितोकं निसेवेय्य, कुच्छिनाव हुतासनं ।

सामिकं सब्ब भावेन, परलोकं अमोहकं ॥१३॥

**शब्दार्थः—** (लोके=यो संसारमा), अकं = सूर्यको वामलाई, पिट्ठितो = पीठबाट, निसेवेय्य = सेवन गर्नुपर्दछ, हुतासनं = आगोलाई, कुच्छिनाव = पेटबाट नै, निसेवेय्य = सेवन गर्नुपर्दछ, सामिकं = (आफ्नो) मालिकलाई, सब्ब भावेन = सबै प्रकारको हाव-भावले, निसेवेय्य = सेवन गर्नुपर्दछ, परलोकं = परलोक जाने बखतमा, अमोहकं = मोह नभएको बाटो, निसेवेय्य = सेवन गर्नुपर्दछ ॥१३॥

**भावार्थः—** सूर्यको ताप (धाम) मा बस्ने बखतमा आफ्नो पीठ देखाईकब बस्नुपर्दछ, पेटले आगो ताप्नुपर्दछ, आफ्नो मालिकलाई प्रत्येक हावभावबाट सेवन (चाकरी) गर्नुपर्दछ, परलोक जाने बखतमा माय-मोह नभएको बाटो अपनाउनु पर्दछ ॥१३॥

१२४. अर्णि आपो इत्थी मूल्हो, सप्तो राजकुलानि च ।

अपयन्तेन गन्तव्यं, पञ्चेकं पाणहारका ॥१४॥

**शब्दार्थः—** (लोके=यो संसारमा) अर्णि = आगो, आपो=पानी, इत्थी=आइमाई, मूल्हो=मूल्सं, सप्तो=सर्प, राजकुलानी च = राजकुलको व्यक्तिहरूसंग, अपयन्तेन = अलगग भईकन, गन्तव्यं = जानु पर्दछ, पञ्चेकं = (त्यो)

(७६)

प्रत्येक व्यक्ति, पाणहारका = (आपनो) प्राण हरण गर्न सक्छन् ॥१४॥

**भावार्थः—** (यो संसारमा) आगो, पानी, आइमाई, मूखं, सर्पं र राजकुलका व्यक्तिहरू—यी सबैदेखि अलग भईकन नै रहनुपर्दछ, (किनभने) यी प्रत्येक व्यक्तिहरू आपनो प्राणहारक हुन सक्छन् ॥१४॥

१२५. दुट्ठभरिया संवासो, पदुट्ठचित्तदासको ।

ससप्तो च घरे वासो, मञ्जुएवं न संसयो ॥१५॥

**शब्दार्थः—** (लोके=यो संसारमा) दुट्ठभरिया=दुष्ट स्वास्त्रीसंग, संवासो=सहवास गर्ने, पदुट्ठचित्तदासको=दुषित चित्त (ईष्याले भरेको मन) भएको नोकरलाई पाली राख्ने, ससप्तो=साँप भएको, घरं=घरमा, वासो च = वास गर्ने, मञ्जुएव=मृत्युसंग बस्नु समान नै हो, न संसयो = यसमा केही संशय गर्नुपर्नेछैन ॥१५॥

**भावार्थः—** दुष्ट स्वास्त्रीसंग वास गर्नु, दुषित चित्त भएको नोकरलाई पाली राख्नु, सर्प भएको घरमा बस्नु अवश्यमेव मृत्युसंग बस्नु समान नै हो, यसमा केही संशय छैन ॥१५॥

१२६. मूल्हसिस्सोपदेसेन, कुनारी भरनेन च ।

असतं सम्पयोगेन, पण्डितोप्यवसीदति ॥१६॥

**शब्दार्थः—** (लोके = यो संसारमा) मूल्ह सिस्सो-पदेसेन = मूखं शिष्यलाई उपदेश दिवाले, कुनारी भरनेर

( ७७ )

च = नराम्रो खालका स्वस्नीमानिसलाई पालन-पोषण  
गानले, असतं सम्पयोगेन = असत्पुरुषसंग संगत गनले,  
पण्डितोपि = पण्डित पनि, अवसीदति = दुःख कष्टमा  
डुब्नु पर्नेछ ॥१६॥

भावार्थः— मूर्ख शिष्यलाई उपदेश, नराम्रा खालका  
स्वास्नीमानिसहरूको पालन — पोषण, असत्पुरुषहरूसंगको  
संगत ब्यवहारले गर्दा पण्डित पनि दुःख कष्टमा डुब्नु-  
पर्नेछ ॥१६॥

१२७. माता पुत्तकरं पापं, सिस्सपापं गुरुकता ।

राजा रट्ठकरं पापं, राजापापं पुरोहितो ॥१७॥

शब्दार्थः— ( लोके = यो संसारमा ) पुत्तकरं = छोरोले  
गरेको, पापं = पापकर्म, माता = आमाले ( गरेकी समान  
हुन्छ ), तथा = त्यस्तै, सिस्सपापं = शिष्यले गरेको पापकर्म,  
गुरुकता = गुरुले गरेको ( समान हुन्छ ), रट्ठकरं = प्रजाहरूले  
गरेको, पापं = पापकर्म, राजा = राजाले ( गरेको समान हुन्छ ),  
राजापापं = राजाले गरेको पापकर्म, पुरोहितो = पुरोहित  
( राजगुरु ) ले ( गरेको समान हुन्छ ) ॥१७॥

भावार्थः— छोरोले गरेको पापकर्म आमाले गरे  
समान हुन्छ, शिष्यले गरेको पापकर्म गुरुले गरे समान  
हुन्छ, प्रजाहरूले गरेको पापकर्म राजाले गरे समान हुन्छ  
र राजाले गरेको पापकर्म राजगुरु-पुरोहितले गरे समान  
हुन्छ ॥१७॥

(७८)

१२८. अस्कोषेन जिने कोषं, असाधुं साधुनाजिने ।

जिने कदरियं दानेन, सच्चेन अलिकवादिनं ॥१८॥

**शब्दार्थः—** कोषं = क्रोधीलाई, अस्कोषेन = रीस नगरीकन, जिने = जित्नुपर्दछ, असाधुं = असत्पुरुषलाई, साधुना = आफू सत्पुरुष भईकन, जिने = जित्नुपर्दछ, कदरियं = कप्टी मानिसलाई, दानेन = दान दिएर, जिने = जित्नु पर्दछ, अलिकवादिनं = छूठ-कुरा गर्नेलाई, सच्चेन = साँचो कुरा गर्शीकन, जिने = जित्नुपर्दछ ॥१८॥

**भावार्थः—** क्रोधी मानिसलाई सहनशीलता देखाई, असत्पुरुषलाई सद्पुरुष-भाव देखाई, कप्टी मानिसलाई दान श त्यागको उदारता देखाई, असत्य-छूठ कुरा गर्नेलाई सत्य कुरा गरी जित्नुपछ ॥१८॥

१२९. अदन्तं दमनं दानं, दानं सब्बत्यसाधकं ।

दानेन पियवाचाय, उम्भमन्ति नमन्ति च ॥१९॥

**शब्दार्थः—** (लोके = यो संसारमा), दानं = त्याग गर्नाले, अदन्तं = असभ्य (दमन नभएको) लाई, दमनं = सभ्य (दमन) गर्छ, दानं = दान गर्नाले, सब्बत्यसाधकं = जेसुकै कार्यं पनि सिद्ध हुन्छ, दानेन = दान गर्नाले र पियवाचाब = प्रिय वचन बोल्नाले, (लोका = सबं मानिस) उम्भमन्ति = आफू पनि अर्कापट्टि छुक्न सक्छ, नमन्ति च = अकों पनि आफूपट्टि छुक्न सक्छ ॥१९॥

(७६)

**भावार्थः—** (यो संसारमा) दानले गर्दा असभ्य (दमन नभएको) लाई, सभ्य (दमन) गर्न सक्छ, दानले गर्दा सबै कायं सिद्ध हुव सक्छ, दान गर्नाले र प्रिय-वचन बोल्नाले आफू अर्कोपटि र अर्को आफूपटि छुक्न सक्छ ॥१६॥

१३०. दानं सिनेहभेसज्जं, मच्छेरं दोसनोसधं ।

दानं यसस्त्वभेसज्जं, मच्छेरं कपणोसधं ॥२०॥

**शब्दार्थः—** (लोके=यो संसारमा) दानं=दान भनेको, सिनेहभेसज्जं = स्नेहको औषधिजस्तो हो, मच्छेरं= कप्टी लोभी हुने, दोसनोसधं= अकाले द्वोष गराउनेको औषधिजस्तो हो, दानं = त्याग गर्ने, यसस्त्वभेसज्जं = यश-ऐश्वर्य बढाउने औषधि हो, मच्छेरं=कप्टी लोभी हुने, कपणोसधं= दरिद्र हुने औषधि जस्तो हो ॥२०॥

**भावार्थः—** (यो संसारमा) दान भनेको अकाले स्नेह गराउनको लागि एउटा औषधि हो, कप्टी लोभी हुनु नै अर्काको अप्रिय द्वेषी बन्ने औषधि हो, फेरि दान दिनु भनेको यश-ऐश्वर्य बढाउने औषधि हो, कप्टी लोभी हुनु नै गरीब हुने औषधि हो ॥२०॥

१३१. बहूनमप्पसारानं, सामग्निया जयं जये ।

तिणेहि बहुते योतां, तेन नागोपि बन्धते ॥२१॥

**शब्दार्थः—** (लोके=यो संसारमा) अप्पसारानं= अतिकृति मात्र सार भएका, बहूनं = घेरे (चीजहरूका)

( ८० )

सामगिया= समूहले गर्दा, जयं= जित्नुपर्नेलाई, जये= जित्न सकिन्छ, तिणे हि= धाँसको त्यान्द्राले, योत्तं= डोरी, बदृते= बन्दछ, तेन= त्यसले, नागोषि= हात्तीलाई पनि, बन्धते= बाँधन सकिन्छ ॥२१॥

भावार्थः— गुण घेरै नभएता पनि घेरै जना मिलेर गरेको काम जित्नुपर्ने भय उपद्रवलाई जित्न सकिन्छ, जाबो धाँसको त्यान्द्राले बनाएको डोरीले बलियो हात्तीलाई समेत बाँधन सकिन्छ ॥२१॥

१३२. सहायो असमत्थोषि, तेजसा कि करिस्सति ।

निवाते जलितो अगि, सयमे वूपसम्मति ॥२२॥

शब्दार्थः— सहायो = सेना पल्टन, असमत्थोषि = समर्थ भएन भने, तेजसा = (राजाको) तेज (प्रताप)ले मात्र, कि करिस्सति = के गर्न सक्नेछ, निवाते = केही चीज नभएको ठाउँमा, जलितो = जलिरहेको, अगि = आगो, सयमे = आफै-आफ, उपसम्मति = शान्त हुन्छ (निम्नेष्ट) ॥२२॥

भावार्थः— सेना—(पल्टन) समर्थ भए भने राजाको तेज-प्रतापले मात्र केही हुन सक्दैन, जस्तै धाँस आदि केही वस्तु नभएको खालि ठाउँमा बलिरहेको आगो आफै-आफ शान्त भएर निम्नेष्ट ॥२२॥

१३३. न रञ्जी समकं भुञ्ज्ये, कामभोगं कुवाचनं ।

आकर्षं रसभुक्ति वा, मालागन्ध बिलेपनं ॥

वत्यं सम्बलञ्ज्ञारं, न रञ्जा सविसं करे ॥२३॥

(८१)

शब्दार्थः— कामभोगं = कामभोग, अनुभव गर्ने बेला, रञ्जो = राजाको, समकं = समान, कुदाचनं = कहिले पनि, न भुञ्जे = अनुभव नगर्नु, आकर्षं = ढाँचा गर्ने पनि, इस भुक्ति वा = मीठो-मीठो खाने पनि. माला गन्ध बिलेपनं = माला लगाउने र सुगन्धित अत्तर आदि लगाउने पनि, वर्त्थं = कपडा लगाउने पनि, अलंकारं = गहना लगाउने पनि, सबूं = सबै, रञ्जो = राजाको, सदिसं = सामान, न करे = नगर्नु ॥२३॥

भावार्थः— कामभोगको अनुभव, ढाँचा गर्ने, मीठो-मीठो खाने, माला लगाउने, सुगन्धित अत्तर आदि लगाउने, लुगा लगाउने, गहना लगाउने आदि यी सबै कुराहरू कहिले पनि राजाको समान गर्नु हुँदैन ।

१३४. न राजा सखा होति, न राजा होति मे धनं ।

एसो सामिको मह्यं ति, चित्तो निच्चं सुठापये ॥२४॥

शब्दार्थः— राजा = राजा, मे = मेरो, सखा = साथी, न होति = होइन, राजा = राजा, मे = मेरो, धनं = धनदौलत, व होति = होइन, एसो = त्यो राजा, मह्यं = मेरो, सामिक = स्वामी हो, इति = यस्तो (विचार), चित्ते = मनमा, निच्चं = सबै, सुठापये = राम्रो गरीकन राख्नुपर्दछ ॥२४॥

भावार्थः— राज मेरो साथी होइन, मेरो धन-द्रव्य पनि होइन, केवल त्यो (राजा) मेरो (मालिक) स्वामी मात्र हो मनी ध्यान मात्र मनमा राख्नुपर्दछ ॥२४॥

(८२)

१३५. नातिदूरे भजे रञ्जो, नाच्छासन्नो' पवातके ।

उजुके नातिनिन्ने च, नभजे, उच्छमासने ॥

छ दोसे सेवको वज्जे तिटु अग्गिवं संयतो ॥२५॥

**शब्दार्थः—** सेवको=राजालाई सेवा गर्ने सेवक, रञ्जो=राजाको, अतिदूरे = अत्यन्त टाढाबाट पनि, न भजे = सेवन (चाकरी) नगर्नु, अच्छासन्ने = धेरै नजीकबाट पनि, न भजे=सेवन नगर्नु, उपवातके = आफूतिरबाट राजातिर हावा जाने ठाउँमा बसेर पनि, न भजे = सेवन नगर्नु, उजुके=ठीक राजाको अगाडि बसेर पनि, न भजे = सेवन नगर्नु, अतिनिन्ने च = अत्यन्त नीच आसनमा बसेर पनि, न भजे=सेवन नगर्नु, उच्छमासने = ऊँचा आसनमा बसेर पनि, न भजे= सेवन नगर्नु, इति = यति, छ दोसे=छःवटा दोषलाई, वज्जे = हटाएर, अग्गिवं=आगोलाई जस्तो, सयत्तो =संयम गरी, तिटु =बस्तुपदच्छ ॥२५॥

**भावार्थः—** सेवकले राजाको सेवा-चाकरी गर्ने बेलामा, धेरै टाढा बस्नु, धेरै नजीकमा बस्नु, आफूतिरबाट राजातिर हावा जाने ठाउँमा बस्नु, ठीक राजाको अगाडि बस्नु, अत्यन्त नीच आसनमा बस्नु र अलगै ऊँचो आसनमा बस्नु, यो छःवटा दोषबाट मुक्त भई (राजालाई) आगोकै सम्झो संयमी हुनुपर्दछ ॥२५॥

१३६. गुणी सबञ्जातुल्योपि, न सोभति अनिस्सयो ।

अनरघमपि भणिना, हेमं निस्साय सोभति ॥२६॥

(८३)

शब्दार्थः— सञ्चञ्जतुल्यो = सर्वज्ञ भगवान् समान्, गुणोपि=गुण भएको भए तापनि, अनिस्सयो = आधार-आश्रय पाएन भने, न सोभति=शोभा पाउँनेछैन, अनग्धमषि =अत्यन्त मूल्यवान् भए ता पनि, मणिना = माणिक्यरत्व, हेमं=सुनको, निस्साय = आश्रय लिएर मात्र, सोभति=शोभा पाउने छ ॥२६॥

भावार्थः— सर्वज्ञ भगवान् समान् गुण भएको भए तापनि आधार पाएन भने शोभा पाउँदैन, अत्यन्त मूल्यवान् माणिक्यादि रत्न पनि सुनको आधारले मात्र सुशोभित हुन्छ ॥२६॥



## ७. पकिरणक कण्डो (प्रकीर्णक काण्ड)

१३७. इत्थमिस्से कुतो सीलं, मंसभक्खे कुतो दया ।

सुरापाने कुतो सच्चं, महालोभे कुतो हिरी ॥

महातन्दे कुतो सिप्पं, महाकोधे कुतो धनं ॥१॥

शब्दार्थः— इत्थमिस्से=आइमाईसंग भुलिरहनेसंग, कुतो सीलं=शील कहाँवाट हुन्छ ? मंसभक्खे=मासु खानेसंग, कुतो दया=दयामाया कहाँवाट आउँछ ? सुरापाने=जाँड-रक्सी खानेसंग, कुतो सच्चं=सत्य कहाँवाट आउँछ ?, महालोभे=अत्यन्त लोभी-कष्टीसंग कुतो हिरी=लाजशरम कहाँवाट हुन्छ ?, महातन्दे=प्रत्यन्त अल्छीसंग, कुतो सिप्पं=

(८४).

शिल्पविद्या कहाँ हुन्छ ?, महाकोघे=अत्यन्त क्रोधीसंग, कुतो  
घन=घन कहाँबाट आउँछ ? ॥१॥

भावार्थः— आइमाईसंग भुलेर बस्नेसंग शील कहाँ ?,  
मासु खानेसंग दया करण कहाँ?, जाँड—रक्सी खानेसंग सत्य  
कहाँ ?, अत्यन्त लोभी मानिससंग लाज—शरम कहाँ ?,  
अत्यन्त अल्छोसंग शिल्प—विद्या कहाँ ?, अत्यन्त क्रोधिसंग  
घन कहाँबाट हुन्छ ? ॥१॥

१३८. सुरायोगो विकालो च, समज्जा चरणं गतो ।

इत्थिधुतो, पापमिती भौगनासमुखा इमे ॥२॥

शब्दार्थः— सुरायोगो च=जाँड—रक्सी खानमा लागि  
रहनु, विकालो च= कुबेला आधा रातमा घुमिरहनु, सम-  
ज्जाचरण गतो = नृत्य, गीत, सिनेमा आदि हेनं जानु,  
इत्थिधुतो = आइमाईसंग भुलिरहनु, पाप मित्तो च= पापी  
दुष्टमित्र हुनु, इमे = यी कायंहरू = भौगनासमुखा=ऐश्वर्य  
सुखभोग नाश हुने हेतुहरू हुन् ॥२॥

भावार्थः— जाँड—रक्सी के अमल गर्मु, कुबेला आधा  
रातमा घुम्नु, नृत्य—गीत आदि (ज्यास्ति) हेनं जानु,  
आइमाईसंग भुलिरहनु (२) पापी—दुष्टहरू—साथी हुनु यी  
विषयहरू ऐश्वर्य—भौग सम्पत्ति विनाशका मुख्य हेतु  
हुन् ॥२॥

१३९. विवा नादिक्षा मदसम्बा, रसो नावचनेन च ।

सङ्घरेत्य भयाभीतो, वने वनचंद्रो यथा ॥३॥

(८५)

शब्दार्थ— दिवा-दिउँसो, अदिक्षा = नदेखीकन, नवत्तब्बा = (छ) भन्नु हुन्न, रत्तोच = शति पनि, अवचनेच = चमुनी नदेखीकन, नवत्तब्बा = (यो हो भनी) भन्नु हुन्न, अथा = भयले, भीतो = डराएको, वनचरो = शिकारी, घने = जङ्गलमा, सञ्चरेय यथा = चारैतिर होस् राखी हिंडे जस्तै, सञ्चरेय = हिंडनु (अभ्यास गर्नु) पर्दछ ॥३॥

भावार्थः— दिउँसो राम्रोसंग परीक्षा नगरी नहेशी कहूँ केही चीज-वस्तु छ भन्नुहुन्न, राती राम्रोसंग नमुनी चदेखीकन भन्नुहुन्न, जङ्गलमा भयले डराएको शिकारीजस्तै चारैतिर राम्रोसंग होश राखी हिंडनुपर्दछ ॥३॥

१४०. जीवन्तोपि मता पञ्च व्यासेन परिकित्तिता ।

दुक्खितो व्याधितो मूल्हो, इणवा निस्ससेवको ॥४॥

शब्दार्थः— दुक्खितो = दुःखी-दरिद्र मानिस, व्याधितो = रोगी, मूल्हो = मूर्ख, इणवा = ऋण-कर्जा भएको, निस्ससेवको = किनेर काममा लगाइराखेको, नोकर, (इमेपञ्च) यी पाँच जनालाई, जीवन्तोपि = बाँचेको भए तापनि, मता = मरेको समान भनेर, व्यासेन = आर्य व्यास ऋषिले, परिकित्तिता = भनेका छन् ॥४॥

भावार्थः— दुःखी दरिद्र र रोगले पीडित भएको व्यक्ति, बाल-मूर्ख, कर्जा भएको र किनी राखेको नोकर या पाँच जनालाई जिउँदो भए तापनि मरेका समान हुन् भवी आर्य व्यास ऋषिले भनेका छन् ॥४॥

१४१. अनागतं भयं दिस्वा, दूरतो परिवज्जये ।

आगतं च भयं दिस्वा, अभीतो होति पण्डितो ॥५॥

**शब्दार्थः—** पण्डितो = विद्वान् मानिस, अनागतं = नआएको, भयं = त्राश, दिस्वा = देखी, दूरतो = टाढैबाट, परिवज्जये = हट्छ, आगतं = अगाडि आइपुगेको, भयं = भय त्राश, दिस्वा = देखी, अभीतो = निर्भीत नडराएको, होति = हुन्छ ॥५॥

**भावार्थः—** ज्ञानी—जनले नआएको भय त्राश हेरी-कन टाढादेखि नै (त्यसलाई) हटाउँछ, अगाडि नै आइपुगेको भय—त्राश हेरी निर्भीत तथा निश्चिन्त हुन्छ ॥५॥

१४२. निद्रालुको पमत्तो च, सुखत्थो रोगआलसो ।

महिच्छो कम्मारामो च, सत्ते ते सत्थवज्जिता ॥६॥

**शब्दार्थः—** (लोके=यो संसारमा), निद्रालुकी = निद्रालु (धेरै सुत्ने), पमत्तो च = प्रदादी (अनुत्साही), सुखत्थो = सधैं सुख चाहने (सुखार्थी), रोग-आलसो = रोगी र अल्छी, महिच्छो = लोभी (धेरै इच्छा हुने), कम्मारामो च = नेवी नयाँ काममा मात्र भुलिरहने, एते सत्त = यी सातजना व्यक्तिहरू, सत्थवज्जिता = शित्प-शास्त्र-बाट अलग भइरहेका हुन्छन् ॥६॥

**भावार्थः—** निद्रालु (धेरै सुत्ने), प्रदादी, सुखार्थी (सधैं सुख मात्र चाहना गर्ने) रोगी, अल्छी, लोभी (धेरै

इच्छा हुने), नयाँ नयाँ काममा मात्र चाल राख्ने यी सात व्यक्तिहरू शिल्प-शास्त्रबाट बच्चित भएका हुन्छन् ॥६॥

१४३. दुगतं गच्छ हे लाभ, लाभो लाभेन पूरति ।

थले पवस्स पज्जुन्न, सिन्धु आपेन पूरति ॥

धम्मजातमिदं होति, नत्थीदं कम्मप्पधानकं ॥७॥

**शब्दार्थः—** हे लाभ = भो लाभ, दुगतं = गरीब-दरिद्रकहाँ, गच्छ= जाऊ, लाभो=लाभी (लाभ, सत्कार अधिक पाउने)मा, लाभेन=लाभले, पूरति=भरिरहेको छ, पज्जुन्न=हे बादल !, थले=स्थल-भूमिमा, पवस्स=पानी घर्षाइ, सिन्धु=समुद्र, आपेन=पानीले, पूरति=भरिरहेको छ, इदं=यो, धम्मजातं = स्वभाव धर्मले बनिरहेको, होति =हो, इदं=यो स्वभाव, कम्मप्पधानकं = कर्ममात्र प्रधान भई बनिरहेको, नत्थि=होइन ॥७॥

**भावार्थः—** हे लाभ-सत्कार ! तिमी गरीब-दरिद्र भएको ठाउँमा जाउँ, धनीहरू लाभ सत्कारले परिपूर्ण छन्, हे बादल ! तिमाले स्थल-भूमिमा वर्षा गर, समुद्र पानीले भरिरहेको छ, यो स्वभाव धर्म हो, (प्राणिहरूको) कर्म-प्रधावक मात्र होइन ॥७॥

१४४. न हि कोचि कते किच्चे, कत्तारं समुपेक्खते ।

तस्मा सब्बानि किक्चानि, सावसेसेन कारये ॥८॥

**शब्दार्थः—** (लोके=यो संसारमा), किच्चे=गर्नु पर्ने कामलाई, कते = गरिसकेपछि, कत्तारं = गर्ने माचिसलाई,

( ८८ )

**कोचि**=कसैले, न हि समुपेक्षति=वास्ता गर्नेछैन, तस्मा=त्यस कारण, सब्बानि किञ्चानि=सबै कामलाई, सावसेसेन=शेष बाँकी राखी, कारये=गर्नुपर्दछ ॥८॥

**भावार्थः**:- संसारमा आफ्नो काम सकिएपछि काम गर्ने मानिसलाई कसैले वास्ता गर्नेछैन, त्यस कारण सबै कामहरू अवशेष राखी गर्नुपर्दछ ॥८॥

१४५. तुलं सल्लहुकं लोके, ततो चपलजातिको ।

ततो बुद्धमनोवादो, पमादो बुद्धसासने ॥९॥

**शब्दार्थः**:- (लोके= यो संसारमा), तुलं = कपास, सल्ल हुकं=हलुका छ, ततो=त्यो भन्दा, चपलजातिको=चंचल स्वभाव भएको मानिस, सल्लहुकं हलुको छ, ततो=त्योभन्दा पनि, बुद्धमनोवादो = आफूभन्दा ठूलोको उपदेश नमान्ने मानिस, सल्लहुकं=हलुको छ, ततो= त्योभन्दा पनि, बुद्धशासने = भगवान बुद्धको शाशनमा, पमादो = प्रमादी माविस, सल्लहुकं=हलुको (तुच्छ) छ ॥९॥

**भावार्थः**:- संसारमा कपास हलुको छ, त्योभन्दा चंचल स्वभावको मानिस, त्योभन्दा पनि आफूभन्दा ठूलाको कुरा नमान्ने मानिस, अरु त्योभन्दा पनि भगवान बुद्धको शासनमा प्रमादी भई, अनुत्साही हुने मानिस तुच्छ र हलुको हुन्छ ॥९॥

१४६. पासाणछर्टा गरुकं, ततो देवानं चिकित्तणं ।

ततो बुद्धानमोवादो, ततो बुद्धस्स सासनं ॥१०॥

**शब्दार्थः—** ( लोके = संसारमा, ) पासाण छत्त = ढुङ्गाको छाता, गरुकं = गरौं हुन्छ, ततो = त्योभन्दा, देवानं = देवताहरूको, चिकिखणं = कथन, गरुकं = गह्रों हुन्छ, ततो = त्योभन्दा पनि, वुडानं = बृद्धहरूको, ओवादो = उपदेश, गरुकं = गरौं ( गौरवपूर्ण ) हुन्छ, ततो = अझ त्योभन्दा पनि, बुद्धस्य = भगवान् बुद्धको, सासनं = शासन, गरुकं = गह्रों ( गौरवपूर्ण, आदर सत्कार गर्न योग्य ) हुन्छ ॥१०॥

**भावार्थः—** संसारमा ढुङ्गाको छाता गह्रों हुन्छ, त्यो-भन्दा देवताहरूको वाणी, त्योभन्दा पनि बृद्धहरूको उपदेश गह्रों ( गौरवशाली ) हुन्छ र अझ त्योभन्दा पनि भगवान् बुद्धको शासन गह्रों ( गौरवपूर्ण, आदरयुक्त ) हुन्छ ॥१०॥

१४७. कायस्स दक्षिणहत्थो, दासो एत्थ कनिट्ठको ।

कण घाणानमक्खीनं, वामो तु पाददासको ॥११॥

**शब्दार्थः—** ( लोके = संसारमा ), दक्षिणहत्थो = आफ्नो दाहिने हात, कायस्स = शरीरको, दासो = नोकर समान हो, एत्थ = यहाँ, कनिट्ठको = कान्छी औला कण-घाणानं = कान, नाकको र, अक्खीनं = आँखाहरूको, दासो = नोकर हो, वामहत्थो = बायाँ हात, पाददासो = खुट्टाको नोकर समान हो ॥११॥

**भावार्थः—** आफ्नो दायाँ हात शरीरको, कान्छी औला ( दायाँ हातको ), कान, नाक र आँखाहरूको र बायाँ हाँत खुट्टाको नोकर समान हुन्छ ॥११॥

(६०)

१४८. ताम्बुलस्स मज्जे पत्ते, कुवेरो रक्खति सदा ।

मूलहिं रक्खति यक्खो अगाहिं कालकण्ण च ।

तानि भुञ्जेय छिन्दित्वा, सिरी एवं पवड्ढति ॥१२॥

**शब्दार्थः—** ताम्बुलस्स = पानको, मज्जे = बीचको, पत्ते = पातमा, कुवेरो = कुवेर देवताले, सदा = सदैं रक्खति = रक्षा गर्दछ, मूलहिं = पातको भेटनुमा, यक्खो = राक्षसले, रक्खति = रक्षा गर्दछ, अगाहिं च = टुप्पामा पनि, कालकण्ण = अलच्छना देवीले, रक्खति = रक्षा गर्छ, तस्मा = त्यस कारण, तानि = त्यो पानको पातको टुप्पा र भेटनुलाई, छिन्दित्वा = काटी (पर्याँकीकरण), भुञ्जेय = खानु पदंछ, (त्यसो गन्यो भने) सिरी = लक्ष्मी, पवड्ढति = वृद्धि हुनेछ ॥१२॥

**भावार्थः—** पानको पातको बीचमा कुवेरले, भेटनुमा राक्षसले र टुप्पामा कालकण्ण अलच्छना देवीले रक्षा गर्ने हुनाले पानको पातको टुप्पा र छेउ भाँची बीचको पात मान्न खायो भने श्री—लक्ष्मी बृद्धि भई मङ्गल हुनेछ ॥१२॥

१४९. सम्पुण्णरक्खो ब्रह्मा व, अच्चुरक्खो च विस्सणो ।

तस्मा ते पूजयन्तु, सदा मानेन्ति तं नरं ॥१३॥

**शब्दार्थः—** ब्रह्मा व—ब्रह्माएव = ब्रह्मा देवता नै, सम्पुण्ण-रक्खो = स्लेट्लाई हक्खा गर्ने हो, अच्चुत रक्खो च = पेन्सिल रक्खा गर्ने, विस्सणो = विष्णु देवता हो, तस्माहि = तस्मा, एव = त्यसे कारण, सिप्पारम्भा = शिल्पविद्या प्रथम आरम्भ

(६१)

गर्नेले, ते=त्यस ब्रह्मा र र विष्णु दुई देवताहरूलाई, पूजयन्तु  
=पूजा गरुन्, (त्यसो गन्धो भने) सदा=सधै, तं नरं=त्यो  
मानिसमा, मानेन्ति=मान आदर वृद्धि हुनेछ ॥१३॥

**भावार्थः—** स्लेटलाई ब्रह्माले र पेन्सिललाई विष्णु  
देवताले रक्षा गरिराखेका हुनाले पहिले शिल्प-विद्या आरम्भ  
गर्न बालकले ती दुई देवतालाई पूजा गर्नुपर्दछ, त्यसो गन्धो  
भने त्यस व्यक्तिलाई मान सत्कार वृद्धि हुनेछ ॥१३॥

१५०. गोणो हि सब्बगिहीनं, पोसको भोगदायको ।

तस्मा हि मातापितूव, मानेय्य सक्करेय्य च ॥१४॥

**शब्दार्थः—** गोणो = गोरु, सब्बगिहीनं = सकल  
गृहस्थीहरूको, हि-यस्मा = जुनकारणले, पोसको = पालन-  
पोषण गर्ने हुन्छ, भोग दायको=भव भोगसम्पत्ति दिने हुन्छ,  
तस्माहि-तस्माएव = त्यसै कारण, मातापितूव = आपनो  
आमा-बाबुजस्तै, तं = त्यसलाई, मानेय्य = मान गर्नुपर्दछ,  
सक्करेय्य च=सत्कार पनि गर्नुपर्दछ ॥१४॥

**भावार्थः—** गोरु सबै परिवारको पोषक र भोग-  
सम्पत्ति दायक हुने हुनाले आमा-बाबुलाई छै उसको मान  
सत्कार गर्नु पर्दछ ॥१४॥

१५१. ये च खादन्ति गोमसं, मातुमसं व खादये ।

मतेसु तेसु गिज्ञानं, ददे सोते वा वाहये ॥१५॥

**शब्दार्थः—** ये च=जुन मानिसहरूले, गोमसं=गाई-  
गोरुकोको मासु, खादन्ति=खान्छन्, ते = तिनीहरूले, मातु-

(६२)

मंसंव = आपने आमाको मासु, खादये = काएको समान हुन्छ, तेसु = तिनीहरू, मतेसु = मरिसकेपछि, गिज्ञान = गिढहरू-लाई, ददे = दिनु, वा = अथवा, सोते = खोलामा भए पनि, वाहये = बगाईदिनुपर्दछ ॥१५॥

भावार्थः— जसले गाईको मासु खान्छ आफ्नो आमाको मासु खाएको जस्तै हुन्छ, तिनीहरू मरिसकेपछि गिढहरूलाई दिनु अथवा खोलामा बगाईदिनुपर्दछ ॥१५॥

१५२. गुरु सिद्धो सिष्पारम्भो, रवि सुकको च मज्जिमो ।

न सिष्पो बुद्ध चन्द्रो, सोरी अङ्गा च मरणं ॥१६॥

शब्दार्थः— गुरु = बृहस्पतिबारको दिन, सिष्पारम्भो = शिल्प-विद्या सिक्न आरम्भ गन्यो भने, सिद्धो = सिद्ध हुन्छ, रवि सुकको च = आदित्यवार र शुक्रबारको दिन आरम्भ गन्यो भने, मज्जिमो = मध्यम हुन्छ, बुद्ध चन्दो = बुधबार र सामबारको दिन आरम्भ गन्यो भने, न सिष्पो = शिल्प-विद्या सिक्न सक्नेछैन, सोरी अङ्गाच = शनिबार र मङ्गलबारको दिन विद्या आरम्भ गन्यो भने, मरण = मर्न पनि सक्तछ ॥१६॥

भावार्थः— बृहस्पतिबारको दिन शिल्प-विद्या सिक्न आरम्भ गन्यो भने सफल हुनेछ, आइतबार र शुक्रबारको दिन आरम्भ गन्यो भने मध्यम हुनेछ, बुधबार र सोमबारको दिन आरम्भ गन्यो भने विद्या सिक्नुको लागि मुश्किल हुन्छ,

(६३)

र शनिवार र मङ्गलबारको दिन आरम्भ गन्यो भने मृत्यु समेत हुन सक्छ ॥१६॥

१५३. अटुमीयं गुरु हन्ति, सिसं हन्ति चतुर्द्वासि ।  
सिप्पे हन्ति दससिप्पं, माता पिता च पुण्णमि ॥१७॥

**शब्दार्थः—** अटुमीयं = शुक्लपक्ष अष्टमीको दिन र कृष्णपक्ष अष्टमीको दिन विद्या आरम्भ गन्यो भने, गुरुं = गुरुको, हन्ति = हनन हुन सक्छ, चतुर्द्वासि = शुक्ल-कृष्ण-पक्षको, चतुर्दशीको दिन विद्यारम्भ गन्यो भने, सिसं = शिष्यको, हन्ति = हनन हुन सक्छ, दससिप्पं = शुक्ल-कृष्ण-पक्ष दशमीको दिन विद्यारम्भ गन्यो भने, सिप्पे = शिल्प-विद्या, हन्ति = विनाश हुन सक्छ, पुण्णमि = पूर्णिमाकी दिन विद्यारम्भ गब्यो भने, माता-पिता = आमा-बाबुको, हन्ति = मृत्यु हुनु सक्छ ॥ १७॥

**भावार्थः—** शुक्ल-कृष्णपक्ष अष्टमीको दिनमा विद्या-आरम्भ गन्यो भने, गुरुको मृत्यु हुन सक्छ, शुक्ल-कृष्णपक्ष चतुर्दशीको दिन आरम्भ गन्यो भने शिष्यको मृत्यु हुन सक्छ, शनिको दिन आरम्भ गन्यो भने विद्या विनाश हुन सक्छ, पूर्णिमाको दिन आरम्भ गन्यो भने आपनो आमा-बाबुको मृत्यु हुन सक्छ ॥ १७॥

१५४. नालिकं सत्त न भुञ्जे, नलाबुं नवमं तथा ।  
द्वादस पुन्नं तिमीनं, भुञ्जे सिप्पं विनस्सति ॥१८॥

(६४)

शब्दार्थः— (लोके = यो संसारमा), सिप्पारम्भे = शिल्पविद्या प्रथम आरम्भ गर्ने बखतमा, सत्ता = सप्तमीको दिव, नालिकं = नरिवल, नभुञ्जे = नखानु, तथा = त्यस्तै, नवमं = नवमीको दिन, लाबु = लौका, नभुञ्जे = नखानु, द्वादस = द्वादशीको दिन, पुन्नं = सेतो कोहेँराफल, नभुञ्जे = नखानु, ति = तृतीयाको दिन, मीनं = माछा, नभुञ्जे = नखानु, भुञ्जे = यदि खायो भने, सिप्पं = शिल्प-विद्या, विनस्सति = विनाश हुन सक्तछ ॥१८॥

भावार्थः— यस संसारमा पहिले प्रथम विद्या आरम्भ गर्ने शिष्यहरूले सप्तमीको दिन नरिवल, नवमीको दिन लौका, द्वादशीको दिन सेतो कोहेँराफल, केरि तृतीयाको दिन माछा नखानु, यदि खायो भने शिल्प-विद्या नाश हुन सक्तछ ॥१८॥

१५५. एकं चजे कुलस्सत्यं, गामस्सत्यं कुलं चजे ।

गामं चजे जनपदत्यं अत्तदत्यं पर्थिवं चजे ॥१९॥

शब्दार्थः— (लोके = यो संसारमा), कुलस्सत्यं = कुल-बंशको लागि, एकं = एकजनालाई, चजे = त्याग गर्नुपर्छ, गामस्सत्यं = गाउँको लागि, कुल = कुलबंश, चजे = त्याग गर्नुपर्छ, जनपदत्यं = देशको लागि, गामं = गाउँलाई, चजे = त्याग गर्नुपर्छ, अत्तदत्यं = आफ्नू लागि, पर्थिवं = यो पृथ्वीलाई पर्नि, चजे = त्याग गर्नुपर्दछ ॥१९॥

भावार्थः— कुल-बंशको लागि एकजनालाई त्यागनुपर्छ,

(६५)

गाउँको लागि कुल-बंशलाई त्याग्नुपर्छ, देशको लागि गाउँ-  
लाई त्याग्नुपर्छ, आफनू लागि यो पृथ्वी सबै त्याग गर्नु  
पर्दछ ॥१६॥

१५६. देसं ओसज्ज गच्छन्ति, सीहो सप्तुरिस गजो ।

तथेव निधनं यन्ति, काको कापुरिसो मिगो ॥२०॥

**शब्दार्थः—** (लोके = यो संसारमा) सीहो = सिह  
सप्तुरिसो=सत्पुरुष, गजो=हात्ती, इमे = यिनीहरू, देसं=  
(आफूलाई अनुकूल नभएको) देशलाई, ओसज्ज = छोडेर,  
गच्छन्ति=जान्छन्, काको=काग, कापुरिसो=दुष्ट असत्पुरुष  
मानिस, मिगो = हरिण, इमे = यिनीहरू, तथेव = त्यहीं  
आफू-आफू बसेको ठाउँमा नै, निधनं यन्ति = मरेश  
जान्छन् ॥२०॥

**भावार्थः—** सिह, सत्पुरुष र हात्ती यिनीहरू  
आफूलाई अनुकूल नभएको देशलाई छाडी अर्को ठाउँमा  
जान्छन् तैपनि काक, दुष्ट-असत्पुरुष र हरिण आदि प्राणी-  
हरू आफू बसेकै ठाउँमा नै मर्न खोजदछन् ॥२०॥

१५७. चरत्थेकेन पादेन, तिटुत्ये केन पण्डितो ।

अनिस्सम्म परं ठानं, नपुब्बमालकं जहो ॥२१॥

**शब्दार्थः—** पण्डितो=विद्वानले एकेन पादेन= एउटा  
खुट्टाले मात्र टेकेर, चरति=हिड्न परे तापनि, एकेन=उएटा  
खुट्टाले टेकीकन, तिटुत्ति=उभीरहनु- परे तापनि, परं ठानं

(६६)

=कर्त्ता ठाउँ, अनिस्सम् = निश्चय नभएसम्म पुब्बमालके= अगागिको आफनो ठाउँ, नजहे=छोडनु हुँदैन ॥२१॥

**भावार्थः—** विद्वान्‌ले एउटा खुट्टाले मात्र टेकी हिडनु— उभिरहनु परे तापनि अर्को ठाउँ बन्दोवस्त नभएसम्म आफनो बसेको ठाउँ छोडनु हुँदैन ॥२१॥

१५८. धनधञ्जपयोगेसु, तथा विजागमेसु च ।

दूतेसु अपचारेसु, चजे लज्जा तदा भवे ॥२२॥

**शब्दार्थः—** धनधञ्जपयोगेसु = धनधान्य कमाउनेमा, तथा=त्यस्ते, विजागमेसु च=विद्या-शिल्प शिक्नेमा पनि, दूतेसु=दूत भएर जानेमा, अपचारेसु = नराङ्गो मैथुन सेवन गर्नेमा, लज्जा = लाज मान्ने बानी, चजे = त्याग गर्नुपर्दछ, तदा=त्यसो गन्धो भने मात्र, भवे=काम सिद्ध हुनेछ ॥२२॥

**भावार्थः—** धनधान्य आजंन गर्ने काममा, त्यस्तै शिल्प-विद्या सिक्नेमा, दूतको काम गर्नेमा र नराङ्गो मैथुन सेवन गर्ने काममा लाज त्याग गरेक गरेमात्र त्यो काम सिद्ध हुनेछ ॥२२॥

१५९ द्विगुणो थीनमाहारो, बुद्धि चापि चतुर्गुणो ।

छगुण होति वायामो, कामो त्वद्गुणो भवे ॥२३॥

**शब्दार्थः—** इत्थीनं = आइमाईहरूको, आहारो=खानपान, (पुरिसानं = सोग्ने मानिसको भन्दा) द्विगुणो= दोब्ब्रह्म, (भवे = हुन्छ), बुद्धिचापि = बुद्धि-अक्कल पनि, चतुर्गुणो=चार दोबर हुन्छ, वायामो = उद्योग, छगुणो=

(६७)

छदोबर ज्यास्ति, होति=हुन्छ, काम तु = कामवासना पनि,  
अट्टगुणो = आठदोबर अधिक, भवे=हुन्छ ॥२३॥

**भावार्थः—** आइमाईको आहार (लोग्ने मानिसको  
मन्दा) दोबर हुन्छ, बुद्धि चारगुणा, उच्चोग छगुणा र काम  
वासना आठ गुणा बढ़ता हुन्छ ॥२३॥

१६०. पब्बे पब्बे कमेनुच्छु विसेसरसवागतो ।

तथा सुमेत्तिको साधु, विपरीतो'व दुज्जतो ॥२४॥

**शब्दार्थः—** (लोके = यो संसारमा), उच्छु = ऊखु  
भनेको, अगतो=टुप्पाबाट, कमेन=क्रैसित, पब्बे पब्बे=  
गणिठ-गणिठमा, विसेसेन रसवा = विशेष मीठो-रसास्वाद  
युक्त, होति=हुन्छ, सुमेत्तिको = राम्रो साथी, साधु=सत्पुरुष  
पनि, तथा=त्यस्तै हुन्छ, दुज्जतो=दुष्ट-असत्पुरुष, विपरीतो  
व=त्यसको उल्टा (मूल तुप्पादेखि तल हाँगा पुगदा-पुगदा  
मीठो कमित भएको जस्तै हुन्छ) ॥२४॥

**भावार्थः—** (यो संसारमा) ऊखु भनेको वस्तु  
टुप्पोदेखि क्रैसित र आँख्लै पिच्छे मीठो हुँदै आएँ राम्रो  
सत्पुरुष मित्रले पनि क्रैसित भलो मात्र गर्दछ, नराम्रो दुष्ट  
कुमित्र ठीक त्यसको उल्टो हुन्छ ॥२४॥

१६१. कस्सको वाणिजो मच्चो, समणो सुतसील वा ।

तेसु विपुलं जातेसु, रट्टं पि, विपुलं सिया ॥२५॥

**शब्दार्थः—** कस्सको=कृषक-(किसान), वाणिजो=  
व्यापारी, साहु-महाजन, अमच्चो = मन्त्री, सुतसीलवा=

बहुश्रुत र राम्रो शील-स्वभाव भएको, समणो = श्रमण-  
भिक्षु, तेसु = ती चारजना, विपुल जातेसु = वृद्धि भएपछि,  
रटुम्पि=राष्ट्र पनि, विपुलं= समृद्ध, सिया=हुन्छ ॥२५॥

**भावार्थः—** खेतीबाल-कृषक व्यापारी, मन्त्री, बहुश्रुत  
र शील सम्पन्न, श्रमण-भिक्षु यी चार व्यक्तिहरूको वृद्धि  
भएपछि राष्ट्र पनि समृद्धिशाली हुन्छ ॥२५॥

१६२. असज्ञाय मला मन्ता, अनुट्टाव मला घरा ।

मलं वण्णस्स कोसज्जं, पमादो रक्खदो मलं ॥२६॥

**शब्दार्थः—** असज्ञाय=याद भएको पाठलाई बारंबार  
अभ्यास नगर्नु, मन्ता=मन्त्रशास्त्रमा मलात्मल (अपरिशुद्धता)  
हुन्, अनुट्टानं=काममा उत्साह कोशिश नगर्नु, घर=आपनू  
घरको, मला = मल (फोहर पार्नु) हो, वण्णस्स = राम्रो  
रूप-वर्ण भएको (मानिस), कोसज्जं = अल्छी हुनु, मलं=  
(रूप लावण्यको) मल (सौन्दर्य विहित हुनु) हो, पमादो=  
प्रमादी (अनुत्साही) हुनु, रक्खतो-चक्षुरादि = इन्द्रिय रक्षा  
गर्ने श्रमणको, मलं=मल (क्लेश) हो ॥२६॥

**भावार्थः—** याद भएको पाठलाई बारबार अभ्यास  
नगर्नु मन्त्रशास्त्रलाई विलीन पार्नु हो, मेहनत उत्साह नगर्नु  
आफ्नू घरलाई फोहर पारी राख्नु हो, र रूप-वर्ण सुन्दर  
भएको मानिस अल्छी हुनु आफ्नो सौन्दर्य मलिन गर्नु हो,  
प्रमादी अनुत्साही हुनु आफ्नो इन्द्रियलाई रक्षा गरी बस्ने  
श्रमण-भिक्षुको मल (विनाशको कारण) हो ॥२६॥

१६३. हीनानं गच्छते वित्तं, वीरानं सन्तकत्तनं ।  
वदन्ति च हीनजना, पुब्बकम्मप्प धानका ॥२७॥

**शब्दार्थः—** (लोके=यो संसारमा), हीनानं = वीर्य उत्साह न मएका नीच, (जनानं = मानिसहरूको) वित्तं = धन-दौलत, वीरानं = वीर उत्साह मएका मानिससंग, सन्तकत्तनं = तिनोहरूको सम्पति मएर, गच्छते = जान्छ, हीनजना = नीच मानिसहरूले, पुब्ब कम्मपधानका = पूर्व जन्मको कर्म ने प्रधान हो मनी, वदन्ति च = भवि-रहन्छन् ॥२७॥

**भावार्थः—** अनुत्साही हीन मानिसहरूको धन-दौलत नाश भइकन उत्साही-उत्तम वीर मानिसमा पुगदछन्, तब हीन मानिसले पूर्व जन्ममा हामीले गरेको कर्मको यो फल हो भनेर भनिरहन्छन् ॥२७॥

१६४. न वदन्ति चेवं धीरा, वायमिसु सब्बकम्मे ।  
न च सिज्जति तं कम्मं, अफलसेव किं दोसो ॥२८॥

**शब्दार्थः—** धीरा=बुद्धिमान-पण्डितहरूले, एवं=यस प्रकारले, न वदन्ति = भन्दैनन्, सब्बकम्मे = सबै काममा, वायमिसु = उद्योग कोशिश गर्छन्, चे = यदि, तं कम्मं= त्यो काम, न सिज्जति = सिद्ध हुँदैन, अफलं = फल न पाउने नै हुन्छ, किं दोसो=दोषी कहाँ हुन सक्तछ ? ॥२८॥

**भावार्थः—** विद्वान्—बुद्धिमानीहरूले त्यसो अन्देनन्—  
सबै काम कोशिश—उद्योग गरे तापनि यदि सिद्ध नभएको  
खण्डमा, त्यो कामले फल नदिने नै हुन्छ, (उत्साह—उद्योग  
गरेकोमा) त्यसमा के दोष छ ?

**१६५.** नीचकुलं निष्पञ्चावा, निरूपं निब्बलं समं ।

इमकालं छुत्कालं, धनमेव विसेसकं ॥२६॥

**शब्दार्थः—** यो नरो=जुन मानिस, नीचकुलं खण्डाल  
आदि नीच कुलमा जन्म हुन्छ, निष्पञ्चावा=प्रज्ञा—बुद्धि पनि  
हुँदैन, निरूपं=रूप पनि नराम्रो हुन्छ, निब्बल समं=समान  
भएको बल पनि हुँदैन, तथापि=त्यसो भए तापनि, इमंकालं  
=यो समय, छुत्कालं = कलीकाल हो, धनमेवं = धन—  
सम्पत्ति नै, विसेसकं=विशेष गर्ने हुन्छ ॥२६॥

**भावार्थः—** खण्डाल जस्तो नीचकुलमा जन्म भएको,  
प्रज्ञा बुद्धि नभएको, समान बल नभएको मानिस पनि  
धनाढ्य छ भने यो कलियुगमा धन—दीलत भएपछि विशेष  
मान हुन्छ ॥२६॥

**लोकनीति समाप्त**



## गाथा सूची

अकोधेन	१२८	आपंपिबन्ति	६३
अग्नि आपो	१२४	आयु खयं	१२२
अचिन्तितपि	६५	इण सेसो	८६
अटुमीयं	१५३	इतिथमिस्से	१३७
अतिपियो	६७	इत्थीनच्च	६४
अतीत योव्वनो	११०	उत्तमत्त	८६
अदम्तं दमनं	१२६	उदेय्य भानु	४८
अघनस्स	२६	एक यामं	१११
अन ह्वायं	३०	एकं चजे	१५५
अनागतं भयं	१४१	ओपदेय्य	५०
अपत्थेद्यं	६४	कस्सको	१६१
अपपकं नाति	५	कण्टको	१८
अपपञ्चो	३१	कायस्स	१४७
अपपस्तुते	१४	कुदेसच्च	६०
अपुद्गो	११	कुले जातो	४६
अपुत्तकं	११४	कोकिलानं	६३
अलसस्तु	३	कोधं विहित्वा	५६
अलसो गीहि	१२०	खमा जागीर मुद्रानं	११८
असज्जाय	१६२	खुद्दोति	६
असन्तस्तु	६६	गुणी सम्बन्ध	१३६

गुरुसिद्धो	१५२	दुरगतं गच्छे	१४३
गोणाहि	१५०	दुज्जनं	१६०
घरे दुट्ठो	७२	दुट्ठ भरिया	१२५
चज दुज्जन	४१	देसं ओसज्ज	१५६
चत्तनं सीतलं	४७	धव धञ्ज्र	१५८
चरत्थेकेन	१५७	धन नासं	२७
जलत्पमाणं	१३	धनमप्पमिप	६२
जवेन भद्रं	६१	धनमिच्छे	११५
जानेय्य	८१	धनवा सुतवा	११२
जिणमन्नं	६८	धन हीने	८०
जोबम्तेपि	१४०	वट्टो यति	१८६
तगरञ्च	३६	नतिति	३४
तपस्तिनो	६५	वत्थि विज्जा	२२
तम्बुलस्स	१४८	नत दोसं	७५
तिल मत्तं	७४	न विसं	६०
त्रुलं सल्लहुकं	१४५	नभिज्जे तुं	३८
दानं सिनेहं	१३०	न विसस्से	८३
दिता नादिक्ष	१३६	ववदन्ति	१६४
द्विगुणो	१५६	न अंग्रो	१३४
द्वित्ति पतिका	६६	न राजा	१३३
द्विधा		न रसं अको	१६
दीधा जागरतो	७३	न साधु	७१
दुक्षोनिवासो	५७	न सेवे	८८

नहि कोचि कतो	१४४	भुत्तेसु	१०५
नाति द्वारे	१३५	मोजनं	२१
नालिकं	१५४	मण्डुकोपि	३२,३३
निहालुको	१४२	मधूव	७०
नीच कुलं	१६५	मा च बेगेन	५४
नोतिहि	२	मातापुत्त करं	१२७
पक्खीन बलं	११७	माताबेरी	१७
पठम नाजितो	१५	माता सेटुस्स	५२
पञ्चरत्या	६६	माता हीनस्स	५१
पण्डितस्स	७६	मुहुत्तमपि	२५
पण्डितो सुत	८	मूल्ह सिस्सो	१२६
पत्तानुरूपकं	२८	यथा उदुम्बर	४२
पतिना	१०२	यथापि पनसा	४३
पदुमंव	८७	यस्मि पदेसे	११३
परिक्षे	७६	याइच्छे	१०८
पव्वे पव्वे	१६०	याव जीवम्पि	२४
पासाण छत्तं	१४६	येच खादन्ति	१५१
पिट्ठितोकं	१२३	यो इच्छे	१०६
पोटुकेसु च	१२	यो बालो	६६
वहवो यथ्य	१२१	यो सिस्सो	३७
बहूनमप्प	१३१	रत्ति विना	१०१
ब्यत्तपुत्त	१६	रूप योब्ब	३५
भमरा	५०	रोगातुरे	६१

लुद्धं अत्येन	७७	सिने सिष्पं	६
लोक नीति	१	सिष्पं समं	४
वहे अभित्तं	८५	सीत वातो	६२
विना सत्यं	२६	सीहो नाम	२६
विवाद सोलं	१०४	सुक्षापि	४४
सर्कि दुट्ठच	८४	सुखा रक्षस्स	४६
सर्कि वदन्ति	११६	सुति सम्मुति	१०
सप्पो दुड्हो	६८	सुनखो	५५
सञ्चामे	५३	सुरा योगो	८
सरदं	१०७	सुस्सुतो	२०
सञ्चा नदी	१०३	सेले सेले	७
सम्पूण्य	१४५	सो बन्धु	८२
सठिमरेव	४०	हंसो मज्जे	२३
सहायो	१३२	हि रमति	६७
सामा मिगक्की	१०६	हितकरो	७८
सिञ्ची	८६	हीन पुत्तो	३६
		हीनानं	१६३

